

क्रमसंख्या—७३

अनुरुद्ध स्थविर

आचार्य
भिक्षु अमृतानन्द



बृ. सं. २५३४
वि. सं. २०४७

ने. रु. ८/-

लेखकका पुस्तकहरू :

		ने रु.
१.	सं. बुद्धजीवनी (चतुर्थावृत्ति)	...रु. १०/-
२.	धर्मपद (तृतीयावृत्ति)	...रु. १०/-
३.	गृही-विनय (तृतीयावृत्ति)	.. रु. १०/-
४.	अग्रथावक	
५.	कसको कुरा सत्य हो	
६.	बुद्धशासनको इतिहास	भाग १ .. रु ४/-
७.	पटाचारा स्थवीरा	.. भ. अम्बसद्धकर प्रेतकथा
८.	सुतनु जातक	१०. बोधिराजकुमार
९१.	बुद्धकालीन ब्राह्मण	भाग-१ .. रु. ७/-
९२.	बुद्धकालीन ब्राह्मण	भाग-२ .. रु. १५/-
९३.	बुद्धकालीन ब्राह्मण	भाग-३ .. रु. १६/-
९४.	बुद्धकालीन गृहस्थीहरू	भाग-१ .. रु. ८/-
९५.	बुद्धकालीन गृहस्थीहरू	भाग-२ .. रु. १५/-
९६.	बुद्धकालीन गृहस्थीहरू	भाग-३ .. रु. १५/-
९७.	बुद्धकालीन राजग्रिवार	भाग-१ .. रु. १०/-
९८.	बुद्धकालीन राजग्रिवार	भाग-२ .. रु. १६/-
९९.	बुद्धकालीन राजग्रिवार	भाग-३ .. रु. १८/-
२०.	बुद्धकालीन परिवाजकहरू	भाग-१ .. रु. १६/-
२१.	बुद्धकालीन परिवाजकहरू	भाग-२ .. रु. १५/-
२२.	बुद्धकालीन परिवाजकहरू	भाग-३ .. रु. २३/-
२३.	बुद्धकालीन महिलाहरू	भाग-१ .. रु. ८/-
२४.	बुद्धकालीन महिलाहरू	भाग-२ .. रु. १४/-
२५.	बुद्धकालीन श्रावक-चरित	भाग-१ .. रु. ६/-
२६.	बुद्धकालीन श्रावक-चरित	भाग-२ .. रु. १७/-
२७.	बुद्धकालीन श्रावक-चरित	भाग-३ .. रु. २०/-

क्रमसंख्या-७३

अनुरुद्ध स्थविर

आचार्य
भिक्षु अमृतानन्द



बु. सं. २५३४
वि. सं. २०४७

नौ. रु. ८/-

प्रैकाशक :

“आनन्द कुटी विहार गुठी”

(सं. द. नं. १/०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी विहार, स्वयम्भू,

काठमाडौं, नेपाल।

फोन- २७१४२०

बु. सं. २५३४

ने. सं. १११०

वि. सं. २०४७

ई. सं. १९९०

प्रथम संस्करण- १०००

मुद्रक :

शोभा भगवती प्रिन्टिङ प्रेस

छेत्रपाटी, ढल्को, काठमाडौं

फोन- २१२५६१

स्वर्गीय श्री जुजुकाजी वज्राचार्यको पुण्यस्मृतिमा
प्रकाशित



श्री जुजुकाजी वज्राचार्य

जन्म : आश्विन कृष्णपक्ष, द्वादसी १९८०

स्थान : गावःबहाल, ललितपुर ।

मृत्यु : १७ जेष्ठ, २०२७

स्थान : पाल्पा तान्सेन ।

स्वर्गीय श्री जुजुकाजी वज्राचार्यप्रति

शद्वाङ्जली अर्पण गन्तेहरूः

श्रीमती हरिकुमारी वज्राचार्य

पुत्रहरू : राजकुमार वज्राचार्य

अनिस कुमार वज्राचार्य

समिर कुमार वज्राचार्य

पुत्र वधु : लक्ष्मीदेवी वज्राचार्य

प्रकाशकौय

पूज्य आचार्य अमृतानन्द महानायक महास्थविरज्यूले
शब्द संग्रहको लागी अन्वेषणात्मक ढंगले मूलपालि त्रिपिटक-
बाट तयार पार्नु भएको बुद्धकालीन विशेष पात्रहरू मध्ये
अनुरुद्ध स्थविर पनि एक हुनुहुन्छ । कपिलवस्तुबाट उपालि
नाडेका साथ भगवान् बुद्धकहाँ प्रव्रजित हुन जानुभएका छ
जना शाक्य राजकुमारहरू मध्ये वहाँ पनि एकजना हुनुहुन्थ्यो ।
बुद्ध शासनमा भिक्षुहरू मध्ये दिव्यचक्षु लोभीहरूमध्ये वहाँ
एतदग प्राप्त हुन्थ्यो । वहाँकै जीवनी चरित्र हो यो सानो
पुस्तिका ।

सानो भएतापनि महत्वपूर्ण भएको यो पुस्तिका स्व.
जुजुकाजी वज्राचार्यको पुण्यस्मृतिमा प्रकाशन गर्न चन्दादाता
वहाँकी पत्नी हरीकुमारी वज्राचार्य इ कहाँका पुत्रहरू हुनु-
हुन्छ । चन्दादाताकै सम्पूर्ण खच्चले यो पुस्तिका प्रकाशित
भएको हो । यो आनन्दकुटी विहारगुठीको ७३ ओं प्रकाशन
हो । अतः वहाँ महास्थविर तथा चन्दादाता दुवैको इच्छा
अभिलाषा पूर्ण होस् भन्ने कामना गर्दछु ।

त्यस्तैगरि 'पाठकवृन्द' हुनुभएका तपाईंहरूले पनि
आ-आफ्ना ज्ञातिबन्धुको नाडेमा पुस्तक पुस्तिका प्रकाशन
गर्न चाहेमा हासीखाई आमर्क राख्नु हुन पनि जानकारी
गर्दछौं ।

निमित्तः आनन्दकुटी विहारगुठी
सदस्य-सचिव
भिक्षु मंत्री

ज्येष्ठ २७, ०४७

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

दुइ कुरा

प्रस्तुत पुस्तिका अनुरुद्ध स्थविर सम्बन्धी संग्रह हो ।
यो, अनुरुद्ध शब्द भावी शब्द कोषमा समावेश हुने आशा
राखेको छु ।

भगवान् बुद्धका माहिला काका शुक्लोदनका कान्द्धा
छोरा अनुरुद्ध स्थविर हुनुहुन्छ । शब्दकोषमा समावेश हुने
भएको हुनाले मैले सब्दो प्रयास गरी तत्सम्बन्धी कारणहरू
त्रिपिटक पालिमा खोजगरी यसमा संग्रह गरिदिएको छु ।
अतः प्रस्तुत पुस्तिकाको अध्ययन सम्बन्धमा केही कुरा यहाँ
उल्लेख गर्नु अप्रासंगिक नहोला भन्ने मलाई लाग्छ ।

प्रस्तुत पुस्तक पद्दाखेरि धेरै ठाउँहरूमा कोष्ठभित्र
लेखिएका शब्दहरू पाठकहरूले पाउनुहुने छ । तर त्यस्ता
शब्दहरू न पढे पनि हुन्छ । त्यो त केवल उल्लिखित कुरा
कहाँ उल्लेख भएको छ भन्ने सूचना मात्र हो ।

यसको वाहेक कोष्ठभित्र कहीं अर्थ देखाउनको
निमित्त, कहि संस्कृत शब्द र पालि शब्द छुट्याउनको

(४)

निमित्त प्रयोग गरिएको पाउनु हुनेछ । जस्तै—पृ. २८ मा “शैक्ष शैक्ष(सेखो सेखो)” भन्ने पाउनु हुनेछ । यस्तो ठाउँमा कोष्ठ भित्रको शब्द पालि शब्द हो भन्ने बुझ्नपर्छ । कोष्ठको अधिल्तिर लेखिएको शब्द संस्कृत शब्द हो । दुइ घर्सों राखी कोष्ठभित्र भएको शब्द संस्कृत शब्द हो । जस्तै—पृ. २ मा “सुद्धोदनो (=शुद्धोदन)” भन्ने पाउनु हुनेछ । यहाँ दुइ घर्सों सहित कोष्ठभित्र उल्लिखित शब्द संस्कृत शब्द हो भन्ने त्यसको अगाडितिर भएको ‘सुद्धोदनो’ शब्द पालि शब्द हो । केवल कोष्ठभित्र राखिएको शब्द पालि हो भन्ने दुइ घर्सों सहित कोष्ठ भित्रको शब्द संस्कृत शब्द हो भन्ने बुझ्न पर्छ । कहीं कहीं अर्थ देखाउनको निमित्त दुइ घर्सोंको साथ कोष्ठ भित्र शब्द पाउनु हुनेछ । जस्तै—पृ. ३८ मा “आभाष (=प्रकाश)” भनी लेखिएको ठाउँमा आभाष भनेको प्रकाश भनिएको हो भनी अर्थ प्रकट गर्न यसो उल्लेख भएको हो । अतः यो पुस्तिका पालि साहित्य अनुसारको आधिकारिक पुस्तिका हो भन्ने बुझ्नपर्छ ।

यसको लागि सहायता लिएका गून्थहरूको नाम र संकेत शब्दको अर्थ अगाडि उल्लेख गरिदिएको छु ।

प्रस्तुत पुस्तिका दिवंगत जुजुकाजी वज्राचार्यको पुण्य-स्मृतिमा वहाँकी श्रीमती हरिकुमारी वज्राचार्य तथा वहाँका पुत्रहरूले प्रकाशनार्थ चाहिने सम्पूर्ण खर्च चन्दास्वरूप आनन्दकुटी विहार गुठीलाई प्रदान गरी गुठीद्वारा प्रकाशन

गंराउनु भएको कुरा पुण्यानुमोदन गर्दै कृतज्ञतापूर्वक यहाँ
उल्लेख गरेकोछु । वहाँहरूको यस धर्मदानको पुण्यकार्यको
प्रभावद्वारा दिवंगत श्री जुज्जुकाजी वज्राचार्य सुगति स्वर्गवास
पुग्नुको साथै अन्तमा उनले निर्वाण सम्पत्ति प्राप्तगर्न सकून्
भन्ने हार्दिक कामना गर्दछु ।

पुस्तिकाको प्रुफ हेनै र भाषा संशोधन गरिदिने
सहयोग सधै भै प्रा. श्री बटुकृष्ण 'भूषण'बाट पाए जस्तै आयु-
ष्मान् कुमार कश्यप स्थविरबाट पनि धेरै सहयोग पाएकोमा
हार्दिक धन्यवाद ज्ञापन गरेको छु ।

“चिरं तिद्वतु सद्घम्मो”

आनन्दकुटी विहार
स्वयम्भू, काठमाडौं ।
फो. नं. २७१-४२०

-भिक्षु अमृतानन्द
ज्येष्ठ २८, २०४७

(ब)

सहायक ग्रन्थहरू र संकेत शब्दको अर्थ-

अं. अ. क.-I, II=अंगुत्तरनिकायटुकथा, भाग-१, २; हेवावितारण प्रकाशन, श्रीलंका; ई. सं. १९२३, १९३१

अं. नि- १,२,३,४,५,६,७,८,९,१०,११ = अंगुत्तरनिकाय पालिको एकनिपात, दुकनिपात, तिकनिपात, चतुर्कनिपात, पञ्चकनिपात, छक्कनिपात, सत्तकनिपात, अटुकनिपात, नवकनिपात, दसकनिपात एकाद्वयनिपात अनिएको हो । अं. नि. वा अं. नि. फा:-I, II, III, IV लेखिएको मतलब अंगुत्तरनिकायपालि पुस्तक भाग-१, २, ३, ४ अनिएको हो । नालन्दा प्रकाशन, भारत; ई. सं. १९६०, १९६०, १९६०, १९६०

अप. दा. अ. क.= अपदानटुकथा; हेवावितारण प्रकाशन, श्रीलंका; ई. सं. १९३०, १९६०

उदा. अ. क.= उदानटुकथा, हेवावितारण प्रकाशन, श्रीलंका; ई. सं. १९२०

चुल्ल. व. पा.= चुल्लवगपालि; नालन्दा प्रकाशन, भारत;
ई. सं. १९५६

जा. अ. क. I-II=जातकटुकथा भाग-१, २ शीलानन्दत्थेर
संशोधित, श्रीलंका; ई. सं. १९७२

जा. अ. क-III, IV, V, VI, VII=जातकटुकथा भाग-३, ४,
५, ६, ७; हेवावितारण प्रकाशन, श्रीलंका;
ई. सं. १६३१, १९३४, १६३५, १९३७, १६३९

जा. न.=जातकको क्रमसंख्या ।

जा. पा. I, II=जातकपालि भाग-१, २; नालन्दा प्रकाशन,
भारत; ई. सं. १६५९. १९५६

जा. स.= जातकसंग्रह; आनन्दकुटी विहारगुठी प्रकाशन, काठ-
माडौं; वि. सं. २०३६, २०३६, २०३६, २०३७,
२०३९

थेर. गा. अ. क.=थेरगाथटुकथा; भाग-१, २ नालन्दा प्रका-
शन, भारत; ई. सं. १६७६, १६७७

थेर. गा. पा.= थेरगाथपालि; नालन्दा प्रकाशन भारत;
ई. सं. १६५६

दी. नि. अ. क-I, II, III= दीघनिकायटुकथा भाग-१, २,
३; नालन्दा प्रकाशन, भारत; ई. सं.
१६७४, १६७५, १६७६

धम्म. प. अ. क.=धम्मपदटुकथा; बुद्धदत्त संशोधित, श्रीलं-
का; बु. सं. २४९९

(ब)

नेवारी धर्म. प. अ. क.-१=नेवारी धर्मपट्टकथा भाग-१
(द्वितीयावृत्ति); आनन्दकुटी विहार
गुठी प्रकाशन, काठमाडौं; वि. सं.

२०३६

पं. सू-I, II, III, IV= पपञ्चसूदनी भन्ने मजिभमनि-
कायको अर्थकथा भाग-१,२,३,४;
हेवावितारण प्रकाशन, श्रीलंका;
ई. सं. १९३३, १९४३, १९४७,
१९५२

परि. वा. पा.= परिवारपालि; नालन्दा प्रकाशन, भारत;
ई. सं. १९५८

पाचि. पा.= पाचित्तियपालि; नालन्दा प्रकाशन, भारत;
ई. सं. १९५८

पेत. व. अ. क.=पेतवत्थु अट्टकथा; हेवावितारण प्रकाशन,
श्रीलंका; ई. सं. १९१७

बु. गृ.-१, २, ३= बुद्धकालीन गृहस्थीहरू, भाग-१,२,३;
आनन्दकुटी विहारगुठी, प्रकाशन, काठमाडौं; वि.
सं. २०२९, २०३५, २०३६

बु. जी.= सं. बुद्धजीवनी (चतुर्थावृत्ति); आनन्दकुटी विहार
गुठी प्रकाशन, काठमाडौं; वि. सं. २०४४

बु. प. १,२,३= बुद्धकालीन परिवाजकहरू, भाग- १,२,३;
आनन्दकुटी विहारगुठी प्रकाशन, काठमाडौं;
वि. सं. २०३०, २०४२, २०४३

बु. प्र.=बुद्धकालीन प्रेतकथा; आनन्दकुटी विहारगुठी प्रकाशन, काठमाडौं; वि. सं. २०३३

बु. म- १,२=बुद्धकालीन महिलाहरू, भाग-१, २; आनन्द कुटी विहारगुठी प्रकाशन, काठमाडौं; वि. सं. २०३०, २०३६

बु. रा- १, २, ३= बुद्धकालीन राजपरिवार भाग-१,२,३; आनन्दकुटी विहारगुठी प्रकाशन, काठमाडौं; वि. सं. २०२९, २०४१, २०४१

बु. श्रा. च- १,२,३,४,५,६= बुद्धकालीन श्रावक चरित, भाग- १,२,३,४,५,६; आनन्दकुटी विहार गुठी प्रकाशन, काठमाडौं; वि. सं, २०३१, २०३६, २०४०, २०४०, २०४०, २०४४

बु. श्रावि. च.-१=बुद्धकालीन श्राविका चरित, भाग-१; आनन्दकुटी विहारगुठी प्रकाशन, काठमाडौं; वि. सं. २०३१

म. नि-I, II, III= मजिभमनिकायपालि, भाग- १,२,३; नालन्दा प्रकाशन, भारत; ई.सं. १६५८, १६५८, १६५८
मनो. र. पू.-I, II= मनोरथपूरणी भन्ने अंगुत्तरनिकायको अर्थकथा; हेवावितारण प्रकाशन, श्रीलंका; ई.सं. १९२३, १९३१

महा. व. पा.= महावगगपालि; नालन्दा प्रकाशन, भारत; ई. सं. १९५६

महा. वं.=महावंस; नालन्दा प्रकाशन, भारत; ई.सं. १६७७

महा. वं. टी.=महावंसटीका; नालन्दा प्रकाशन, भारत; ई. सं. १९७१

(४)

विमा. व. श्र. क.= विमानवत्यु अटुकथा; हेवावितारण
प्रकाशन, श्रीलंका; ई. सं. १९२५

वि. व. श्र. क.=विमानवत्यु अटुकथा; हेवावितारण प्रकाशन,
श्रीलंका; ई. सं. १६२५

सं. नि.-I, II, III, IV=संयुत्तनिकायपालि, भाग-१, २, ३,
४; नालन्दा प्रकाशन, भारत; ई. सं. १६५६,
१६५९, १९५९, १६५९

सं. नि. श्र. क.-I, II, III= संयुत्तनिकायटुकथा; हेवा-
वितारण प्रकाशन, श्रीलंका; ई. सं. १६२४,
१९२७, १६३०

सुत्त. नि.=सुत्तनिपातपालि; नालन्दा प्रकाशन, भारत;
ई. सं. १९५९

सुत्त. नि. श्र. क.-I, II= सुत्तनिपातटुकथा; भाग-१, २,
नालन्दा प्रकाशन, भारत; ई. सं. १९७४,
१९७५

सुमं. वि.- I, II, III= सुमङ्गलविलासिनी भन्ने दीघ-
निकायको अर्थकथा; नालन्दा प्रकाशन, भारत;
ई. सं. १९७४, १६७५, १९७६

B. H. S. D. II=Buddhist Hybrid Sanskrit Dictionary Part II. First Indian Edition 1970

B. S. L. N.=Buddhist Sanskrit Literature of Nepal, Rajendralala Mitra, Re-print 1971

विषय-सूची

	पृष्ठ
१. अनुरुद्ध	१
२. सिहनुका सन्तानहरू	२
३. वालक अवस्था	४
४. प्रवर्ज्या	६
५. पाचीनवंसदायमा	८
६. अरहत्व लाभ	१०
७. पांसुकूल चीवर	११
८. देवपुत्रीहरू	१२
९. सुगति र दुर्गति	१७
१०. गोसिंगशालवनमा	२२
११. राजगृहमा	२४
१२. ब्रह्माको दृष्टि	२६
१३. सतिपट्टान	२७
१४. रोहिणी	३०
१५. प्रेतनी	३३
१६. देवचारिका	३५
१७. ५० वर्षसम्म	३७
१८. ब्राह्मणहरू	४०
१९. भगवान्‌को प्रश्न	४३
२०. परिनिर्वाण	४५
२१. जातक युग	५७

—

अनुरुद्ध स्थविर

Dhamma.Digital

अनुरुद्ध

यो एक स्थविरको नाम हो । यी कपिलवस्तुवासी शाक्य खान्दानका एक पुत्र हुन् । यिनको वाबुको नाम सुक्कोदन (= शुक्लोदन) हो । (बृ. गृ.-१ पृ. २१५; बलन्-गोड आनन्द मैत्रेयद्वारा लिखित ‘बुद्धचरित’ उपग्रन्थ-३, ई. सं. १६४३)

अ. अ. क.-१ पृ. १०७: अनुरुद्ध कथामा र सिहल थेर. गा. अ. क. II पृ. ६६ “अमितोदन सक्कस्स गेहे पटि-सन्धि गण्हि” अर्थात्— “अमृतोदन शाक्यको कुलमा प्रतिसन्धि लिए । अथवा अमृतोदन शाक्यको कुलमा जन्मे” भनी उल्लेख भएको छ । नालन्दा प्रकाशन थेर. गा. अ. क. II पृ. ३६७: अनुरुद्धत्ये रगाथा वण्णनामा चाहिं “शुक्लोदनको कुलमा जन्मे” भन्ने उल्लेख भएको छ । अप. दा. अ. क. पृ. २२६: अनुरुद्ध-त्ये रापदानमा चाहिं “कपिलवस्तु नगरे सुक्कोदनस्स गेहे पटि-सन्धि गण्हि” अर्थात्— “कपिलवस्तु नगरमा शुक्लोदनको कुलमा जन्मे” भनी उल्लेख भएको छ ।

अनुरुद्ध थेरले आपनो ‘थेरगाथापालि’ पृ. ३५६, गा. नं. ६११ मा “सोम्हि सक्यकुले जातो, अनुरुद्धो ति

मं विद्” भन्ने मात्र उल्लेख भएको छ । अर्थात्-शाक्य कुलमा जन्मेको मलाई अनुरुद्ध भनी चिन्दछन्” भन्ने मात्र उल्लेख भएको छ । बाबु आमाको नाम उल्लेख भएको छैन । घेरै जसो अर्थकथाहरूले ‘शुक्लोदनका छोरा अनुरुद्ध हुन्’ भन्ने कुरा उल्लेख गरेको पाइन्छ । मेरो विचारमा पनि अनुरुद्धका पिताको नाम शुक्लोदन नै ठीक लाग्छ । अमृतोदन त आनन्दका पिता हुन् । संस्कृत बौद्ध साहित्यमा अनुरुद्धलाई ‘अनिरुद्ध’ भन्दछन् । (B.H.S.D. II पृ. २४)

सिंहहनुका सन्तानहरू

कपिलवस्तु नगरका सीहहनु (=सिंहहनु) (सुमं. वि. II पृ. १३६ः महापदान सुत्त वण्णना) राजाका “पञ्च पुत्ता दुवे धीता, आसुं सीहहनुस्स तु” अर्थात्- “सिंहहनु राजाका पाँच (५) पुत्र र दुइ (२) पुत्री थिए” भनी महा. वं. टी. पृ. १०३ः दुतिय परिच्छेद र. सुत्त.नि. अ.क. II पृ. १७६ः सम्मापरिबाजनीयसुत्त वण्णनाले उल्लेख गरेका छन् ।

(क) सुत्त. नि. अ. क. II पृ. १७६ अनुसार उनीहरूका नाम यसप्रकार छन्-

(१) सुद्धोदनो (=शुद्धोदन), (२) अमितोदनो (=अमृतोदन), (३) धोतोदनो (=धौतोदन), (४) सवको-दनो (=शक्रोदन) र (५) सुवकोदनो (=शुक्लोदन) ।

(ख) महा. वं. टी. पृ. १०४ः दुतिय परिच्छेद अनु-

सार दुइ छोरोको नाम— (१) अमिता (=अमृता) र (२) पमिता (=प्रमिता) हुन् ।

(ग) महा. वं. र सुत्त. नि. अ. मा नामको क्रम तल माथि भएतापनि संख्यामा चाहिं फरक छैन^१ । (बु. गृ.—१ पृ. २१५; गाइगरको महा. वं. अंग्रेजी अनुवाद पृ. १२)

सिद्धार्थ, नन्दा र नन्द गरी शुद्धोदनका तीन (३) सन्तान थिए । शुक्लोदन [सुक्लोदन] का महानाम र अनुरुद्ध दुइ छोराहरू थिए । (बु. गृ.—१ पृ. २१५) शुक्लोदन भगवानका काका हुन् । थेर. गा. अ. क. II पृ. २९७ः अनुरुद्धत्थेरगाथा वण्णना) धम्म. प. अ. क. पृ. ६०६ः रोहिणीवत्थु, कोधवग्गो—१७ अनुसार अनुरुद्धकी रोहिणी भन्ने एउटी बहिनी भएको कुरा प्रष्ट हुन्छ । (बु. म.—२ पृ. १५८) अमितोदन (=अमृतोदन) का छोरा आनन्द हुन् भनी बु. गृ.—१ पृ. २१५; सुमं. वि. II पृ. १८८ः महानिदान सुत्तवण्णना; अं. अ. क.-I पृ. १६२ः आनन्दकथा; थेर. गा. अ. क. II पृ. ४८३ः आनन्दत्थेरगाथा वण्णना; अप. दा. अ. क. पृ. २५९ः

^१ B. S. L. N. पृ. ११६ र महावस्तु अवदानं पृ. २६५ मा चाहिं सिहनुका “चत्वारि पुत्रा दारिका च एका” अर्थात्—चार छोरा र एक छोरी छिन् भनी उल्लेख भएको छ । उनीहरूको नाम—(१) शुद्धोदन, (२) शुक्लोदन, (३) धौतोदन र (४) अमृतोदन तथा (१) अमिता छोरी । B. C. Law को महावस्तु पृ. ६६ मा शुद्धोदन, शुक्लोदन, शुक्रोदन र अमृतोदन भनी उल्लेख भएको छ ।

आनन्दमपदानटुकथाहरूले उल्लेख गरेका छन् । तर धम्म. प. अ. क. पृ. ७८८ः सुमनसामणेरवत्थु, भिक्खुवग्गो-२५ मा चाहिं अनुरुद्धलाई अमूतोदनका छोरा भनी उल्लेख भएको छ ।

वालक अवस्था

वालक कालमा, एकदिन, भद्रीय, किम्बिल र अनुरुद्ध-हरू खेलि रहेको बेलामा एक जनाले सोधे- “भात कहाँ पाइन्छ ?” किम्बिलले भने- “भात, भकारीमा पाइन्छ ।” उन्हाई भद्रीयले भने- “तिमीलाई भात पाइने ठाउँ थाहारहैन छ । भात कसौडीमा पाइन्छ ।” त्यसपछि अनुरुद्धले भने- “तिमीहरू दुबै जनालाई थाहा रहेन्छ । भात त सुवर्णमय थालमा पाइन्छ ।”

यी तीन जनामध्ये किम्बिलले एकदिन भकारीबाट धान भिकिरहेको देखेका थिए । भद्रीयले कसौडीबाट भात भिकिरहेको देखेका थिए । अनुरुद्धले चाहिं थालमा भात पस्किइराखेको मात्र देखेका थिए । त्यसैले उनीहरूले त्यसो भनेका हुन् । (ब. रा.-३ पृ. १६२; धम्म. प. अ. क. पृ. ८४-८५ः देवदत्तवत्थु-१२, यमकवग्गो; नेवारी धम्म. प. अ. क. भा.-१ पृ. १८७ः देवदत्तया ख-१२)

भगवान् बुद्ध बुद्ध भइसकेपछि जब वहाँ सर्वप्रथम कपिलवस्तुमा आउनु भएको थियो तब वहाँले नन्द र राहुल-

कुमारलाई प्रवृजित गराउनु भएको थियो । त्यसपछि वहाँ कपिलवस्तुबाट अनुप्रिय भन्ने मल्लहरूको आम्रवनमा जानु भएको थियो । (बु. रा.-३ पृ. १६३) यो उही आम्रवन हो जहाँ वहाँ पहिले प्रवृजित भई एक हप्ता बस्नु भएको थियो ।

भगवान् त्यस तरफ लागेर जानु भएपछि शुद्धोदन महाराजाले “यदि सिद्धार्थ कुमार गूहस्थीमा वसिरहेको भए उनी राजा हुने थिए । तिमीहरू सबै उनका परिवार हुने थियौ । अब वहाँ बुद्ध हुनुभयो । त्यसैले तिमीहरूले पनि वहाँको परिवार हुने विषयमा विचार पुङ्याउन योग्य छ । राजाको यो कुरा सुनी हरेक शाक्यकुलबाट एक एक जना शाक्य पुत्रहरू प्रवृजित भए भनी अं, नि. अ. क. I पृ. १०८: अनुरुद्ध कथाले र. अप. दा. अ. क. पृ. २२६-२७ मा उल्लेख गरेको छ । (बु. जी. पृ. १११; अप. दा. अ. क. पृ. २२६: अनुरुद्ध अपदानटुकथा ।)

प्रत्येक शाक्य कुलबाट शाक्यपुत्रहरू प्रवृजित भएर गए तर महानाम शाक्यको कुलबाट कोहिपनि प्रवृजित भएको थिएन । अनि मानिसहरूले भन्न थाले “शायद यी महानाम शाक्यहरू बुद्धका नाताकुटुम्ब होओइनन् होला । त्यसैले उनका परिवारबाट कुनै पनि प्रवृजित नभएको ।” (धम्म. प. अ. क. पृ. ८३: देवदत्तवत्थ-१२, यमकवग्गो; नेवारी धम्म. प. अ. क. भाग-१ पृ. १८४-८५; बु. जी. पृ. १११; अप. दा. अ. क. पृ. २२७: अनुरुद्ध अपदानटुकथा ।) यो

कुरा सुनेर महानाम शाक्य अनुरुद्धकहाँ गई हामी दुइजना
मध्ये एकजना प्रवृजित नभइ भएन भनी भन्दा पहिले त अनु-
रुद्धले आफू प्रवृजित नहुने विचार गरेका थिए । तर पछि
घरगृहस्थीको भंझटको कुरा सुनी प्रवृजित हुने इच्छा गरे ।
(बु. गृ.-१ पृ. २१०-११-१२)

प्रवृज्या

अनुरुद्ध शाक्य निकक सौखिन थिए । सिद्धार्थ कुमारको
भैं उनको पनि तीन ऋतुमा बस्ने तीनवटा प्रासादहरू थिए ।
(चुल्ल. व. पा. पृ. २७६ः संघभेदक्षन्धक; थेर. गा. अ. क.
II पृ. ३६७ः अनुरुद्धत्थेरगाथा वण्णना) त्यसताका तीनवटा
प्रासाद हुनैहरू मध्ये भद्रीय नगरका भद्रीय सेठका छोरा
भद्रीय कुमार पनि हुन् । (जा. अ. क. I-II पृ. ५९९ः
महापनाद जातक, जा. नं. २६४) वाराणसी सेठका छोरा
यशपुत्र पनि हुन् । (महा. व. पा. पृ. १८ः पब्बज्जाकथा,
महाखन्धक; बु. श्रावि. च.-१ पृ. ६११ः यशोघरा स्थविरा ।)
अन्तमा आफू नै प्रवृजित हुने निर्णय गर्ने अनुरुद्ध शाक्यले
आमाकहाँ गई अनुमति माग्दा उनले यदि भद्रीय शाक्य पनि
प्रवृजित हुन्छन् भने तिमी पनि उनीसँगै प्रवृजित होऊ
भनिन् । (बु. रा.-३ पृ. १६४-६५; धम्म. प. अ. क. पृ.
८३-८४ः देवदत्तवत्थु-१२, यमकवग्गो; चुल्ल. व. पा. पृ.
२८०ः छसक्यपब्बज्जाकथा, संघभेदक्षन्धक; नेवारी. धम्म.

प. अ. क. भा.-१ पृ. १८८: देवदत्तया ख-१२)

त्यसपछि प्रवृजित हुनको निमित्त अनुप्रियवनमा जान लागदा यिनीहरू जम्मा छः जना भए— भद्रीय शाक्य, अनुरुद्ध शाक्य, आनन्द शाक्य, भगु शाक्य, किमिल शाक्य र देवदत्त शाक्य । यस बाहेक उनीहरूको नाऊ उपाली पनि साथमा थियो । (बु. रा.-२ पृ. १६६; चुल्ल. व. पा. पृ. २८१: छसक्यपव्वज्जाकथा, संघभैदकखन्धकं; धम्म. प. अ. क. पृ. ८५-८६: देवदत्तवत्थु-१२, यमकवग्गो; नेवारी. धम्म. प. अ. क. भा.-१ पृ. १८८; बु. श्रावि. च.-१ पृ. ५८३)

जब अनुप्रिय आम्रवन नजिक आइपुग्न लाग्यो तब यिनीहरूले आफ्ना राजसी पोसाक फुकाली उपाली नाऊलाई दिई “घरमा पुङ्याइदेउ” भनी भने । उपाली नाऊले सोच्यो कि यी शाक्यहरू क्रोधी हुन्छन् । अतः यिनीहरूका पोसाक घरमा पुङ्याउँदा शायद उनीहरूले मलाई “तिमीले शाक्य कुमारहरूलाई मान्यौ होला, भनी शंका गर्न सक्छन् । अथवा अरु कुनै दोष लगाई मलाई केही गर्न सक्छन् । यी शाक्यहरू प्रवृजित हुन सक्छन् भने म मात्र किन नसक्नु !” भन्ने ठानी पोसाकको पोको एक रुखमा झुण्ड्याई आफू पनि अनुप्रिय वनमा गयो ।

जब शाक्य कुमारहरूले उपाली नाऊलाई देखे तब उनीहरूले “भन्ते ! हामी शाक्यजातिहरू बडो घमण्डी र अभिमानी हुन्छौं । अतः उपाली नाऊलाई पहिले प्रवृजित

गर्नु भई पछि हामीहरूलाई गर्नुहोस् । ता कि हामीले उनलाई ढोगदा हाम्रो अभिमान घट्ने छ’ भनी बिन्ति गरे । भगवान्‌ले पनि त्यसै गर्नुभयो । छनै जना शाक्यहरूले उपाली भिक्षुलाई ढोगेपछि उनीहरू प्रवृजित भए । (ब. रा.-२ पृ. १६६; ब. श्रावि. च.-१ पृ. ५८३; चुल्ल. व. पा. पृ. २८१ः छसक्यपब्बज्ञाकथा, संघभेदवस्थान्धकं; धम्म. प. अ. क. पृ. ८५-८६ः देवदत्तवत्थु-१२, यमकवग्गो; तेवारी धम्म. प. अ. क. भा-१ पृ. १८६; देवदत्तया खै-१२; बु. गृ.-१ पृ. २१०; बु. गृ.-२ पृ. ६०; धम्म. प. अ. क. पृ. ७९०ः सुमनसामणेर वत्थु, भिक्खुवग्गो-२५)

त्यस बखत कपिलवस्तुको शाक्यकुलमा नन्दि भन्ने एक शाक्यकुमार जन्मेका थिए । अनुरुद्धादि शाक्यहरू प्रवृजित भएको देखेर यिनी पनि भगवान् कहाँ गई प्रवृजित भए । त्यसपछि बिपश्चना भावना बढाई केही दिन नवित्रै अरहत् भए । (थेर. गा. अ. क.II पृ. ११७ः नन्दियत्थेरगाथा बण्णना; बु. गृ.-२. पृ. ४३५; बु. प.-२ पृ. १२३)

पाचीनवंसदायमा

अर्को एक समय आयुष्मान् अनुरुद्ध, आयुष्मान् नन्दीय र आयुष्मान् किम्बिल कौशम्बीको पाचीनवंसदाय भन्ने वदमा बसिरहनु भएको थियो । त्यसबखत कौशम्बीमा केही भिक्षुहरू परस्पर मुख्याडी भगडा गर्ने गर्दथे । भगवान्‌ले दुइ तीन पटक सम्भाउँदा पनि उनीहरूले सम्झेनन् । उल्टो

भगवान्लाई ‘तपाईँ चुप लागेर आपनो दृष्टधर्मसुखानुभव गरी बस्नुहोस् ! जो हुनुपर्ने हो त्यो हामी नै बेहोनेछौं’ भनी भनेपछि आफ्ना आसनहरू पट्याएर राखी एकलै घोषितारामबाट भगवान् निस्कनु भई वालकलोणकार गाउँमा गई त्यहाँबाट आयुष्मान् अनुरुद्धहरू बसिरहेका पाचीनवंसदाय भन्ने वनमा जानु भयो । अनि उनीहरूलाई उपदेश दिइसकेपछि पारिलेय (पालिलेय) वनमा जानु भयो । (म. नि. III पृ. २२१-२३: उपकिकलेससुत्त; बु. गृ.-२ पृ. ४३५; बु. प.-२ पृ. १२३, ३८३; महा. व. पा. पृ. ३८१: पाचिनवंसदायगमन कथा, कोसम्बकवखन्धक)

अर्को एक समय भगवान् नादिक भन्ने गाउँका गिञ्जकावस्थ भन्ने एक आवास घरमा बसिरहनु भएको थियो । त्यसबखत आयुष्मान् अनुरुद्ध, आयुष्मान् नन्दिय र आयुष्मान् किम्बिल गोसिंग शालवनमा बसेका थिए । अनि भगवान् नादिकबाट गोसिंग शालवनमा जानु भयो । (म. नि. I पृ. २५६: चूलगोसिंगसुत्त; बु. प.-२ पृ. १२३) अनि त्यसबखत त्यहाँ दीघ पराजनो भन्ने देवराजा आई “भन्ते ! वृजीहरूको ठूलो लाभ हो, जहाँ कि भगवान् र आयुष्मान् अनुरुद्धादि बस्नुभएको छ” भनी साधुवाद दिए । (म. नि. I पृ. २६१: चूलगोसिंगसुत्त; बु. ब्र.-२ पृ. ६) यो सुनेर चार्तु महाराजिक देवताहरूले पनि साधुकार दिए । (बु. ब्र.-२ पृ. ६)

अरहत्व लाभ

अनुरुद्ध स्थविरले सोही वर्षावासभित्र दिव्यचक्षुज्ञान लाभगर्नु भयो । (थेर. गा. अ. क. II पृ. ३९७; अनुरुद्धत्येरगाथा वर्णना; अप. दा. अ. क. पृ. २२७: अनुरुद्धत्येरापदानटुकथा) त्यसपछि वहाँलाई सारिपुत्र स्थविरले दुतिथ अनुरुद्ध सूत्रको उपदेश दिनुभयो । (जसको अनुवाद बु. श्रा. च.-४ पृ. २२ मा भएको छ ।) वहाँको उपदेशलाई मनन गरी चेतिय देशको पाचीनवंसदाय भन्ने बनमा ध्यानभावना गरिरहेको बेलामा वहाँको मनमा सप्तमहापुरुषको वितर्कना भयो । (थेर. गा. अ. क. II पृ. ३६७: अनुरुद्धत्येरगाथा वर्णना; अप. दा. अ. क. पृ. २२७: अनुरुद्धत्येरापदानटुकथा) अनि भम्भ देशको सुंसुमारगिरिको भेसफला दनमा बसिरहनु भएका भगवान्‌ले यो कुरा बुझी त्यहाँबाट आकाशमार्गद्वारा आई “अनुरुद्ध ! तिमीले विचार गरिरहेको विषयमा एक अर्को कारण थपी आठवटा विषय बनाई विचार गर्नुपर्छ । त्यसो गरेमा तिम्रो कल्याण हुनेछ” भनी अ. नि.-८ पृ. ३३० मा उल्लिखित अनुरुद्धमहावितककसुत्तंको कुरा सुनाई महाआर्यवंश प्रतिपदाको पनि उपदेश गर्नुभयो । (महाआर्यवंश प्रतिपदा भनेको कस्तो हो भन्ने कुरा बु. ग.-३ पृ. १२९; बु. श्रा. च.-३ पृ. १६३; बु. श्रा. च.-६ पृ. १८८; अ. नि.-४ पृ. ३०: अरियवंससुत्तंमा उल्लेख भएका छन् ।) यो उपदेश सुनी विषयना भावना बढाई उही वर्षभित्र

वहाँले अरहत्व प्राप्त गर्नुभयो । (अ. नि.-८ पृ. ३३६ः अनु-
रुद्धमहावितकसुत्तं; बु. श्रा. च.-५ पृ. ७२, १३२) त्यसैले
अप. दा. अ. क. पृ. २२७ मा यस्तो उल्लेख भएको हो—

“मयं सङ्कृप्यमञ्जाय सत्था लोके अनुत्तरो ।
मनोमयेन कायेन इदिया उपसंक्षिप्त ॥

“यथा मे अहु सङ्कृप्यो ततो उत्तरि देसयि ।
निष्प्रपञ्चरतो बुद्धो निष्प्रपञ्चं अदेसयि ॥

“तस्साहं धर्ममञ्जाय विहारिं सासने रतो ।
तिस्सो विज्ञा अनुष्पत्तो कतं बुद्धस्स सासनं ॥”

अर्थ—

अनुत्तर हुनु भएका बुद्धले मेरो मनको वितर्कनालाई
बुझनु भई मनोमय ऋद्धिद्वारा वहाँ म कहाँ आउनु भयो ।

“जो मेरो मनमा संकल्प भइरहेको थियो त्यो भन्दा
अरु कुरा थनु भई निष्प्रपञ्च हुनुभएका बुद्धले निष्प्र-
पञ्चको कुरा बताउनु भयो ।

“अनि त्यो धर्मलाई अवबोध गरी शासनमा तल्लीन
भई त्रिविद्या प्राप्तगरी बुद्धशासनमा गर्नुपर्ने काम जम्मै पूरा
गरी बसें ।”

पांसुकूल चीवर

भगवान् एक समय राजगृहमा वसिरहनु भएको
बैलामा आयुष्मान् अनुरुद्धको चीवर पुरानो भइसकेको हुँदा

राजगृहको बाटोमा घुम्दे कर्तै फालि राखेको कपडा पाउन सकूला कि भन्ने मनमा लिई वहाँ कपडा खोजदै हिंडि-रहनु भएको थियो । त्यसबखत- यस भन्दा तीन जन्म अगाडि वहाँकी पत्नी भएकी- जो अहिले त्रयस्त्रिश देवलो-कमा छिन्- उनले यो कुरा जानी “त्यसै गएर कपडा देउँ भने वहाँले लिनु हुने छैन । अतः कुनै फोहर ठाउँमा राखिदिनुपन्थो” भनी ती जालिनी भन्ने देवपुत्रीले १३हात लामो र ४ हात चौडाइ भएका तीन टुक्रा कपडा फोहरले पुरी कपडाको केही भाग देखिने गरी वहाँ आइरहनु भएको बाटामा राखिदिन् । त्यो कपडाको केही भाग देखी वहाँले कपडा तानेर भिकदा १३ हाते तीन टुक्रा कपडा भेटाउनु भयो । सो लगी वहाँले चीवर सिउनु भयो । भनिन्छ कि त्यो चीवर सिउने बेलामा भगवान् सहित महाकश्यपादि ५०० जति भिक्षुहरू शालामा भेला भएका थिए । चीवर सिउँदा महाकश्यप स्थविर मुनितिर, सारिपुत्र स्थविर बीचमा र आनन्द स्थविर माथितिर हुनुहुन्थ्यो । (घम. प. अ. क. पृ. ३७१: अनुरुद्धत्येर वत्थु, अरहन्तवर्ग-७; बु. श्रा. च.-६ पृ. ९५)

देवपुत्रीहरू

एक समय आयुष्मान् अनुरुद्ध कोशल देशको कुनै एक वनमा बस्नु भएको थियो । त्यसबखत त्यहाँ त्रयस्त्रिश

देवलोकवासी जालिनी भन्ने देवपुत्री जो अधिल्लो जन्ममा वहाँकी अग्रमहिषी थिइन्— आई “आउनुहोस् देवलोकमा वस्नुहोस्” भनी भन्दा स्थविरले “ती सबै अनित्य हुन्, दुःखको घर हो । अब ममा पुनर्जन्मको कुनै हेतु छैन” भनी भन्नु भएपछि देवपुत्री उहीं अन्तरधान भइन् । (सं. नि. I २०१: अनुरुद्धसुत्तं, वनसंयुत्तं ।)

एक समय आयुष्मान् अनुरुद्ध कौशम्बीको धोषिताराममा दिवा विहारको लागि ध्यानमा वस्नुभएको थियो । त्यसबखत दिनको समयमा मनापकायिका देवपुत्रीहरू आयुष्मान् अनुरुद्ध कहाँ आई अभिवादन गरी एक छेउमा उभिई “भन्ते ! हामी मनापकायिका देवपुत्रीहरू हवाँ । हामीले तीन कुरालाई वशमा राख्न सक्छौं । जस्तो वर्ण चाहन्छौं त्यस्तो वर्ण बनाउन सक्छौं; जस्तो स्वर चाहन्छौं त्यस्तो स्वर बनाउन सक्छौं र जस्तो सुख चाहन्छौं त्यस्तो पाउन सक्छौं।”

यो सुनेर आयुष्मान् अनुरुद्धको मनमा यस्तो लाग्यो— “यदि यिनीहरू नीला भए कस्ता हुन्थे; पहेला भए कस्ता हुन्थे; राता भए कस्ता हुन्थे ।” वहाँको मनको कुराबुझी तिनीहरूले त्यस्तै रूप धारण गरी केही नाचन थाले, केही बाजा बजाउन थाले र केही गाउन थाले । अनि आयुष्मान् अनुरुद्ध आँखा चिम्ली इन्द्रिय संयमगरी वस्नुभयो । अनि “आयुष्मान् अनुरुद्धले हामीहरूका नाचगानमा कुनै चाख लिनु हुन्न” भन्ने ठानी ती देवपुत्रीहरू उहीं अन्तरधान भए ।

त्यसपछि आयुष्मान् अनुरुद्ध भगवान् कही अई “भन्ते ! कति कारणले स्त्रीहरू ममापकायिका देवताहरू हुन्छन् ?” भनी सोधा भगवान् ले “(१) आफूले मानुपने प्रति हितैषी हुन्छन्, (२) आमा बाबू श्रवण-ब्राह्मणहरूलाई आदर सत्कार गर्नन्, (३) आफ्नो भिक्षी कामकाज राम्ररी संपादन गर्नन्, (४) आफ्ना भित्रका नोकर्खाकरहरूले गरे नगरेका कामहरू राम्ररी जान्दछन्, (५) आम्दानी भएका धन सम्पत्तीलाई राम्ररी संरक्षण गर्नन्, त्यसमा लोभलासच मरी चोरी बर्देनन्, (६) बुद्ध, धर्म र संघको श्रुत्यमा जान्छन्, (७) प्राणी घात नगरी राम्ररी फञ्चशील पासम गर्नन् र (८) लोभी र कंजूस नभई त्यागी हुन्छन्। अनुरुद्ध ! यी आठ कारणहरूबाट ममापकायिका देवतालोकमा उत्पन्न हुन्छन्” भनी भन्नुभयो ।

यी देवपुत्रीहरू अधिल्ला एक जन्ममा आयुष्मान् अनुरुद्ध चक्रवर्ती राजाभइरहेको बेलामा उनको अर्ति बुद्धिलाई राम्ररी पालम गरी बसेका थिए । त्यसैले वहाँ भिक्षु भएको जानेर वहाँलाई “हेर्न जाओँ” भनी उनीहरू आएका हुन् भनी अर्थकथाहरूले उल्लेख गरेका छन् । (अ. नि.-८ पृ. ३५८: अनुरुद्ध सुत्त ; अ. क. II पृ. ७७२)

एकसमय भगवान् शारस्तीको ज्ञेतवनाशममा बसि-रहन् भएको थियो । त्यसबखत आयुष्मान् अनुरुद्ध शारस्ती-मा जानको लागि कोशल जनपदमा चारिका गर्दै संध्या सम-

यमा एक गाउँमा पुरनुभयो । त्यस गाउँमा एउटी स्त्रीले यात्रीहरू वासवस्ने एक घर बनाइराखेकी थिइन् । अनि आयुष्मान् अनुरुद्ध सो स्त्रीकहाँ गई “यदि अनुमति दिन्छ्यो भने आज एक रात तिम्रो आवासथ घरमा बस्नेछु” भनी भन्नुभयो । ती स्त्रीले केही आपत्ति छैन बस्नुहोस् भनी भनिन् ।

त्यसपछि अरू पनि यात्रीहरू आई सो स्थानमा वस्ने अनुमति मागे । स्त्री भन्छिन्—“त्यहाँ एक भिक्षु आई वसिसकेका छन् । यदि उनलाई वाधा हुन्न भने वस्न सक्छौ । उनीहरू गई वहाँसँग सोधे । स्थविरले हुन्छ वस भनी भन्नुभयो ।

अनुरुद्ध स्थविरलाई देख्ने बित्तिकै उक्त स्त्री वहाँमाथि आसबता भइसकेकी थिइन् । अनि आवासथागारमा गई हेर्दा स्थविर अरू मानिसहरूका साथ वसिरहनु भएको उनले देखिन् । अनि “भन्ते ! तपाइँलाई यहाँ मानिसहरूसँग वस्दा असुविधा हुन सक्छ । भित्र एकान्त कोठामा खाट राखिदिने छु, त्यहाँ बस्नुहोस्” भनी उनले भनिन् । स्थविरले स्वीकार्नु भयो ।

रात परेपछि राम्रा राम्रा लुगा लगाई शरीरमा सुगन्धित लेप लगाई सो स्त्री स्थविर भएको कोठामा गइन् । अनि उनी भन्छिन्—“भन्ते ! तपाइँ पनि सुन्दर हुनुहुन्छ म पनि सुन्दरी छु । म तपाइँकी प्रजापति हुन चाहन्छु ।” यस्तो भन्दा स्थविर चूपलागेर बस्नुभयो । दोस्रो पटक पनि

तेस्रो पटक पनि त्यसै भनिन् । स्थविर चूपलागेर नै बस्नु भयो । अनि सो स्त्री लुगा फुकाली स्थविरको अगाडि यता उता गर्न थालिन्, डुलिन्, बसिन् र लेट्न पनि लेटिन् । स्थविर निहरिई चूपलागेर बसिरहनु भयो । “भन्ते ! मलाई तपाईंकी भार्या बनाउनुहोस् र मेरो सम्पत्ति पनि सबै लिनु होस्” भनिन् । स्थविर चाहिँ केही नबोली चूपलागेर नै बस्नु भयो ।

“अहो आश्चर्य ! मलाई लिन कैयौं मानिसहरू आउँ-छन् । यिनी चाहिँ मैले स्वयं दिदा पनि न त मलाई स्वी-कार्छन्, न त मेरो सम्पत्ति नै लिने इच्छा गर्छन् । अहो आश्चर्य ! ”

यति सोची वस्त्र लगाई स्थविरको पाउमा ढोयी “भन्ते ! मूखले गर्नै भैं जे जस्तो काम कुरा मैले गरें वा भनै त्यसको लागि मलाई क्षमा गर्नुहोस् । म आफ्नो दोष अपराधलाई दोष हो भनी स्वीकार्छु । मलाई क्षमा दिनुहोस्” भनी भनिन् ।

अनि आयुष्मान् अनुरुद्धले “भगिनी ! जसले आषनो दोष र अपराधलाई दोष हो अपराध हो भनी स्वीकार्छ र भविष्यको लागि संयम गर्ने प्रतिज्ञा गर्छ भने आर्यहरूको धर्म विनय अनुसार उसको अभिवृद्धि नै हुन्छ” भनी भन्नु भयो ।

भोलिपल्ट बिहान सो स्त्रीले प्रणीताकारले भोजन तयार पारी स्थविरलाई अर्पण गरिन् । स्थविरले धर्मकथा

सुनाउनु भयो । अनि उनी भन्दछिन्— “भन्ते ! जस्तो घोप्टेकोलाई उत्तानो पारिदिने हो, वाटो भुलेकोलाई वाटो देखाइदिने हो र ग्राँध्यारोमा बत्ती राखिदिने हो त्यस्तै तपाइंले मलाई उपकार गर्नुभयो ।” यति प्रसन्नता व्यक्त गरी त्रिशरणमा गई आजीवन उपासिका हुने उनले प्रतिज्ञा गरिन् ।

त्यसपछि श्रावस्तीमा गई ज्ञेतवनारामका भिक्षुहरूलाई आयुष्मान् अनुरुद्धले यो कुरा सुनाउनु भयो । यो सुनेर केही लज्जालु तथा शंकालु भिक्षुहरू कराउन थाले कि कसरी आयुष्मान् अनुरुद्धले कोठामा एकलै स्त्रीसँग रात विताउनु भएको ! यो कुरा भगवान्लाई पनि सुनाए । अनि भगवान्ले भिक्षुहरू भेलागरी आयुष्मान् अनुरुद्धसँग “यो कुरा साँच्चै हो के ?” भनी सोध्नु हुँदा वहाँले “साँच्चै हो” भनी भन्नु भएपछि स्थविरलाई निन्दागरी समयोचित उपदेश गरी “यदि कुनै भिक्षु आइमाई भएको कोठामा एकलै रात विताउँछ भने उसलाई पचित्तिय दोष लाग्छ” भनी भन्नु भयो । (पाचि. पा. पृ. ३१: छटुपाचित्तियं, पाचित्तियकण्ड; परि. वा. पा. पृ. २३: पाचित्तियानि, भिक्षुविभंग)

सुगति र दुर्गति

एक समय आयुष्मान् अनुरुद्धले भगवान् कहाँ गई यसो भव्युभयो— “भन्ते ! म दिव्यचक्षुद्वारा अपाय दुर्गतिमा गएका आइमाईहरूलाई देख्दछु । भन्ते ! कतिकारणले तिनी-

हरु अपाय दुर्गतिमा गएका हुन् ?”

“अनुरुद्ध ! पाँच (५) कारणले आहमाईहरु अपाय दुर्गतिमा जान्छन् । कुन् पाँच भने—(१) अश्रद्धालुनी हुन्छन्, (२) निर्लज्जिज्ञनी हुन्छन्, (३) पाप देखेर डराउँदैनन्, (४) क्रोधिनी हुन्छन् र (५) निर्बुद्धिनी हुन्छन् ।” (सं. नि.-३ पृ. २१३: कोधसुत्त, मातुगामसंयुत्त)

फेरि अर्कोपटक आयुष्मान् अनुरुद्धले भगवान् सँग कति कारणले आहमाईहरु अपाय दुर्गतिमा जान्छन् भनी सोधनुभयो । भगवान्‌ले पाँच कारणले भनी भन्नुभयो । (१) अश्रद्धालुनी हुन्छन्, (२) निर्लज्जिज्ञनी हुन्छन्, (३) पाप देखेर डराउँदैनन्, (४) वैरभाव राख्ने र (५) निर्बुद्धिनी हुन्छन् । (सं. नि.-३ पृ. २१४: उपनाहिसुत्त, मातुगामसंयुत्त)

फेरि अर्कोपटक वहाँले यस्तै प्रश्न भगवान् सँग सोधनु हुँदा वहाँले पनि पाँच कारण बताउनुभयो । (१) अश्रद्धालुनी हुन्छन्, (२) निर्लज्जिज्ञनी हुन्छन्, (३) पाप देखेर डराउँदैनन्, (४) ईर्ष्यालुनी हुन्छन् र (५) निर्बुद्धिनी हुन्छन् । (सं. नि.-३ पृ. ३१४; इस्सुकीसुत्त, मातुगामसंयुत्त)

फेरि अर्कोपटक अनुरुद्ध स्थविरले भगवान् सँग त्यस्तै प्रश्न सोधनु भयो । भगवान्‌ले पनि पाँच कारणले नै अपाय दुर्गतिमा जाने कुरा बताउनु भयो । (१) अश्रद्धालुनी हुन्छन्, (२) निर्लज्जिज्ञनी हुन्छन्, (३) पापदेखि डराउँदैनन्, (४)

कंजुसिनी हुन्छन् र (५) निर्बुद्धिनी हुन्छन् । (सं. नि.-३ पृ. २१४ः मच्छरीसुत्तं, मातुगामसंयुत्तं)

अर्कों पनि एक समय आयुष्मान् अनुरुद्धले भगवान्-सँग कति कारणले आइमाईहरू अपाय दुर्गति जान्छन् भनी सोधनु हुँदा भगवान्‌ले पाँचै कारण बताउनु भयो । (१) अश्रद्धालुनी हुन्छन्, (२) निर्लज्जिनी हुन्छन्, (३) पाप देखेर डराउँदैनन्, (४) व्यभिचारिणी हुन्छन्, र (५) निर्बुद्धिनी हुन्छन् । (सं. नि.-३ पृ. २१५ः अतिचारिसुत्तं, मातुगामसं-सुत्तं)

अर्कों पनि एकपटक यस्तै कुरा सोधदा भगवान्‌ले पाँचै कारणको कुरा बताउनु भयो । (१) अश्रद्धालुनी हुन्छन्, (२) निर्लज्जिनी हुन्छन्, (३) पाप देखेर डराउँदैनन्, (४) दुश्शीलिनी हुन्छन् र (५) निर्बुद्धिनी हुन्छन् । (सं. नि.-३ पृ. २१५ः दुस्सीलसुत्तं, मातुगामसंयुत्तं)

फेरि अर्कोपटक त्यस्तै प्रश्न सोधदा भगवान्‌ले पाँचै कारणको कुरा बताउनु भयो । (४) दुश्शीलको ठाउँमा अल्पश्रुति भन्नु भयो । (सं. नि.-३. पृ. २१५ः अप्पस्सुत-सुत्तं, मातुगामसंयुत्तं)

फेरि अर्कोपटक सोधदा भगवान्‌ले (४) अल्पश्रुतिको ठाउँमा अल्छी राखी पाँचै कारण बताउनु भयो । (सं. नि.-३ पृ. २१५ः कुसीतसुत्तं, मातुगामसंयुत्तं)

फेरि अर्कोपटक यस्तो प्रश्न सोधदा (४) अल्छीको ठाउँमा स्मृतिहीन भनी भन्नु भयो । (सं. नि.-३ पृ. २१५ः

(मुद्रस्तिमुलं, मातुगामसंयुतं)

अकों समय आयुष्मान् अनुरुद्धले भगवान् सँग “आइ-
माईहरू कति कारणले अपाय दुर्गतिमा जान्छन् भनी सोधदा
भगवान् ले यसो भन्नुभयो— (१) प्राणीघात गर्नाले, (२)
चोरी गर्नाले, (३) व्यभिचार गर्नाले, (४) भूठो बोल्नाले
र (५) मद्येपान गर्नाले । (सं. नि.-३ पृ. २१६: पञ्चवेद-
सुतं, मातुगामसंयुतं)

अनि भगवान् कहाँ गई वन्दना गरी आयुष्मान् अनु-
रुद्धले भगवान् लाई यस्तो भन्नुभयो— “भन्ते ! म दिव्यचक्षु-
द्वारा सुगति स्वर्गलोकमा गएका आइमाईहरूलाई देखदछु ।
भन्ते ! कति कारणले आइमाईहरू सुभति स्वर्गलोकमा
जान्छन् ?”

“अनुरुद्ध ! पाँच कारणले आइमाईहरू सुगति स्वर्ग-
लोकमा जान्छन् । कुन पाँच भने— (१) श्रद्धासु हुन्छन्,
(२) लज्जाशील हुन्छन्, (३) पापदेखि डराउन्छन्, (४) अको-
चिनी हुन्छन् र (५) प्रज्ञावान् हुन्छन् । यी नै पाँच कारणले
आइमाईहरू सुगति स्वर्गलोकमा जान्छन् ।” (सं. नि.-३ पृ.
२१६: अकोधनसुतं, मातुगामसंयुतं)

“अनुरुद्ध ! अरु पनि पाँच कारणले आइमाईहरू
सुभति स्वर्गलोकमा उत्पन्न हुन्छन् । कुन पाँच भने— (१)
श्रद्धालू हुन्छन्, (२) लज्जालू हुन्छन्, (३) पाप देखेर

डराउँछन्, (४) वैरभाव गर्देनन् र (५) प्रज्ञावान् हुन्छन् । यी नै पाँच कारणले आइमाईहरू सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।” (सं. नि.-३ पृ. २१७: अनुपनाहीसुत्तं, मातुगामसंयुत्तं)

“अनुरुद्ध ! अर्को पनि पाँच कारणले आइमाईहरू सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् । जस्तै— (१) श्रद्धालु हुन्छन्, (२) लज्जालु हुन्छन्, (३) पाप देखेर डराउँछन्, (४) ईर्ष्यालु हुन्नन् र (५) प्रज्ञावान् हुन्छन् । यी नै पाँच कारणले आइमाईहरू सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।” (सं. नि.-३ पृ. २१७: अनिस्सुकीसुत्तं मातुगामसंयुत्तं)

“अनुरुद्ध ! अर्कोपनि पाँच कारणले आइमाईहरू सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन्— स्मृतिवान् र प्रज्ञावान् हुनाले ।” (सं. नि.-३ पृ. २१८: उपट्रितस्सतिसुत्तं, मातुगामसंयुत्तं)

“अनुरुद्ध ! अरू पनि पाँच कारणले आइमाईहरू सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् । कुन पाँच भने— (१) प्राणीघात नगर्नाले, (२) चोरी नगर्नाले, (३) व्यभिचार नगर्नाले, (४) भूठो कुरा नगर्नाले र (५) मदचपान नगर्नाले ।” (सं. नि.-३ पृ. २१८: पञ्चसीलसुत्तं, मातुगामसंयुत्तं)

गोसिंगशालवनमा

एकदिन वृजी [वज्जो] राजथको राजधानी वैशालीको आसपासमा पर्ने गोसिंगशालवनमा भगवान् ब्रुद्ध ३० हजार रुयाति प्राप्त भिक्षुहरूका साथ बसिरहनु भएको थियो । (पं. सू. II पृ. २०६ः महागोसिंगसुत्तवण्णना) त्यस बखत त्यस वनमा आयुष्मान् सारिपुत्र, महामौद्गल्यायन, महाकश्यप, अनुरुद्ध, रेवत (खदिरवनीय) र आनन्द स्थविरहरू पनि थिए । (म. नि. I पृ. २६३ः महागोसिंगसुत्तः; बु. श्रा. च-३ पृ. ६२)

अनि एक उपोसथको दिन उक्त छःनै प्रभावशाली स्थविरहरूको बीचमा “यस्तो रमणीय वनमा कस्ता भिक्षुहरू बसेमा” शोभायमान हुने थियो होला” भन्ने विषयमा परस्पर कुरा उठ्दा आयुष्मान् आनन्दले ‘बहुश्रुत तथा धर्मघरहरू बसेमा’ भनी भन्नुभयो । आयुष्मान् रेवतले ‘ध्यानी तथा ध्यानमा तल्लीन हुन सक्नेहरू बसेमा’ भनी भन्नुभयो । आयुष्मान् अनुरुद्धले ‘दिव्यचक्षुलाभीहरू बसेमा, भनी भन्नुभयो । आयुष्मान् महाकश्यपले ‘धुतांगधारी धुतवादीहरू बसेमा’ भनी भन्नुभयो । आयुष्मान् महामौद्गल्यायनले ‘परस्पर अभिधर्मको विषयमा छलफल गर्नेहरू बसेमा’ भनी भन्नुभयो । आयुष्मान् सारिपुत्रले ‘चित्ताको वशमा नबसी चित्तलाई आफ्नो वशमा राखी जुन जुन ध्यानमा बस्न चाहन्छन् ती ती ध्यानमा

बस्त सकने हरू बसेमा' शोभायमान हुने थियो भनी भन्तु भयो।

जब यी सबै छवटै महाप्रभावशाली स्थविरहरूले आ-आपना विचार प्रकट गरे तब आयुष्मान् सारिपुत्रले "हामीले आ-आपना विचार प्रकट गरिसक्यौं । अब हाम्रा शास्ताकहाँ गएर यो कुरा सुनाअौं" भनी भन्तु भएपछि छःनै जना भगवान् कहाँ गई आफूहरूको बीचमा भएका कुरा निवेदन गर्नु-भयो । यसो पनि सोधनु भयो— "भन्ते ! हामीहरूका कुराहरू मध्ये कसको कुरा शुभासित छ ?" भगवान् ले "पर्याय रूपले सबैका कुरा शुभाषित नै छन्" भनी भन्तु भयो— "सारिपुत्र ! अब मेरो पनि केही कुरा सुन । जुन भिक्षुद्वारा गोसिंगशालवन शोभायमान हुने हो । सारिपुत्र ! जो भिक्षु भोजनो-प्राप्त पलेटीमारी बसी शरीरलाई सीधापारी मुख अगाडि स्मृति राखी 'तबसम्म यो पलेटीमारी बस्नछोड्ने छैन जबसम्म उपादान रहित आस्त्रवबाट चित्त विमुक्त हुनेछैन' भनी प्रतिज्ञा गर्छ । सारिपुत्र ! यस्ता भिक्षुद्वारा गोसिंगशालवन शोभायमान हुन्छा" (म. नि.-I पृ. २६३ः महागोसिंगसुत्तं; यसको अनुवाद बु. श्रा. च.-३ पृ. ६२ र बु. श्रा. च.-६ पृ. २८४ मा भएको छ ।)

माथि जुन प्रश्न सोधियो र उत्तर दिइयो त्यो कान्छो देखि प्रश्न सोधन थालिएको र उत्तर दिइएको थियो भनी पपं. सू. II पृ. २०६ः महागोसिंगसुत्तवण्णनाले उल्लेख गरेको छ । तर यो जेठो कान्छोको क्रम उमेरको हिसावले

मात्र नभई अग्रस्थान प्राप्ति र मुणको हिसाबले पनि हो भन्ने
कुरा बुझ्न सक्नुपर्छ । (बु. श्रा. च.-५ पू. १२४)

राजगृहमा

राजगृहमा एक गृहपति थिए । उनको घरमा दिनहुँ
भैं थुल्लनन्दा भिक्षुणी भोजनको लागि जान्निन् । उनी स्यस्त
कुलको कुलूपिका थिइन् ।

एकदिन गृहपतिले सारिपुत्र, महामोदगल्यायन, महा-
कश्यप, महाकोट्टिक, महाकपिन, महाचुन्द, अनुरुद्ध, रेवत
(खदिरवनीय), उपाली, आनन्द र राहुल स्थविरहरूलाई
निम्त्याएका थिए ।

अनि थुल्लनन्दा भिक्षुणीले “गृहपति ! महानपुरुषहरू
छाडेर किन यस्ता दास (चेतक) भिक्षुहरूलाई निम्त्याएका
ह्वौ” भनी भन्दा गृहपतिले “आर्य ! ती को हुन् त ?”
भनी सोध्दा उनी भन्निन्— “देवदत्त, कोकालिक, कटमोदक
तिस्स, खण्डदेवीका पुत्र तथा समुद्ददत्त स्थविरहरू
हुन् ।” यस्तो कुरा गर्दै थिए सारिपुत्र स्थविरहरू घरमा
आइपुग्नुभयो । अनि उनले कुरा केरि यसो भनिन् “गृहपति !
तिणीले साँच्चै कै महापुरुषहरूलाई निम्त्यायौ ।” यो सुरने
भरखरै तपाईंले वहाँहरूलाई ‘दासहरू’ भन्दै हुनुहुन्थ्यो अहिले
फेरि ‘महापुरुष’ भनी भन्नुहुन्थ्य भली थुल्लनन्दा भिक्षुणिमर्द्द

घरबाट निकाली दिए । (पाचि. पा. पृ. ९६: ऊर्तिसतिम पाचित्तियं, पाचित्तियकण्डं; यसको अनुवाद बु. श्रा.-३ पृ. २८५ मा भएको छ ।)

एक समय भगवान् राजगृहको गृद्धकूट पर्वतमा वसिरहनु भएको थियो ।

त्यसबखत भगवान् भन्दा केही पर सारिपुत्र, महामौद्गल्यायन, महाकश्यप, अनुरुद्ध, पूर्णमन्त्राणिपुत्र, उपालि, आनन्द र देवदत्तादि स्थविरहरू आ-आपना साथीहरूसँग चंक्रमण गर्दैथिए ।

अनि भगवान्‌ले भिक्षुहरूलाई बोलाई “भिक्षुहो ! तिमीहरू देखदछौ के सारिपुत्रादि भिक्षुहरू चंक्रमण गरिरहेका ?”

“भन्ते ! देखदछौं ।”

“भिक्षु हो ! जो सारिपुत्रसँग चंक्रमण गरिरहेका छन् ती सबै प्रजावानहरू हुन् । जो मौद्गल्यानसँग छन् ती सबै ऋद्धिवानहरू हुन् । जो कश्यपसँग छन् ती सबै धुतांगधारीहरू हुन् । जो अनुरुद्धसँग छन् ती सबै दिव्यचक्षुलाभीहरू हुन् । जो पूर्णमन्त्राणि पुत्रसँग छन् ती सबै धर्मकथिकहरू हुन् । जो उपालीसँग छन् ती सबै विनयधरहरू हुन् । जो आनन्दसँग छन् ती सबै बहुश्रूतहरू हुन् । जो देवदत्तसँग छन् ती सबै कमसल विचारका हुन् । भिक्षुहो ! यी प्राणीहरू आ-आपना स्वभाव हुनेहरूसँग (धातुसो) मिल्छन्” भनी

भनुभयो । (सं. नि. II पृ. १३२ः चंकमसुत्तः; धातुसंयुत्सः; यसको अनुवाद बु. श्रा. च.-३ पृ. २८६ मा भएको छ ।)

ब्रह्माको दृष्टि

त्यसबखत एक ब्रह्माको मस्तो विचार भएको थियो कि त्यस्ता श्रमण ब्राह्मणहरू छैनन् जो यहाँ आउन सक्षम । यसलाई थाहापाई भगवान् तुस्त सो ब्रह्माकहाँ गई उनको शीरमाथि आकाशमा पलेटिमारी समाधिष्ठ भई बस्नुभयो ।

त्यसबेला आयुष्मान् अनुरुद्धले अहिलै भंगवान् कहाँ हुनुहुँदो रहेछ भनी विचार गर्दा ब्रह्मलोकमा भन्ने थाहापाई आफू पनि वहाँ भएको ठाउँमा गई भगवान्को उत्तरतिर आकाशमा समाधिष्ठ भई बस्नुभयी । (सं. नि. I पृ. १४५ः अञ्जतर ब्रह्मसुत्तः, ब्रह्मसंयुत्तः; यसको अनुवाद बु. श्रा. च.-६ पृ. २४३ मा भएको छ ।)

सोही ब्रह्माले एकदिन एक ब्रह्मालाई महामौद्गल्यायनकहाँ पठाई “तपाइँ मौद्गल्यायन, कश्यप तथा अनुरुद्ध अस्ता महान् ऋद्धिसम्पन्न भिक्षुहरू भगवान्का अरु पनि छैन् के ?” भनी सोधन पठाउँदा वहाले—

“तेविज्ञा इद्विपत्ता च, चेतोपरिकायकोविदा ।
स्त्रीणांसदा अरहन्तो, बहु बुद्ध्मसंसारका ति ॥”

भनी भन्तुभयो । अर्थात् - “त्रिविद्यालाभी, ऋद्धिवान्, परचित्त ज्ञान हुने, तथा क्षीणास्त्रवी अरहन्तहरू जस्ता बुद्धका श्रावकहरू धेरै छन् ।” (सं. नि. I पृ. १४७ः अञ्चतर बृह्यसुत्त, बृह्यसंयुत्त; बु. श्रा. च.-६ पृ. २४६)

सतिपट्ठान

एकदिन पञ्चकञ्ज थपति भन्ने प्रसेनजित् कोशल राजाका सिकर्मी नाइकेले अनुरुद्ध स्थविर सहित चारजना (४) भिक्षुहरूलाई निम्त्याएका थिए । स्थविर घरमा आइ-पुगेपछि खोजनोप्रान्त उनले स्थविरसँग ‘अप्रमाण’ भनेको के हो र ‘महत्गत’ भनेको केहो भन्ने प्रश्न गरेका थिए । जसको उत्तर म. नि. III पृ. २१२ मा उल्लिखित अनुरुद्धसुत्त मा उल्लेख भएको छ । यसको अनुवाद बु. गृ.-३ पृ. ३८ मा भएको छ ।

एक समय भगवान् कौशम्बीमा बस्नु भएको थियो । त्यसबखत बुद्धसहित भिक्षुसंघको ठूलो लाभसत्कार बढेको थियो । मानिसहरू सारिपुत्रादि महास्थविरहरू कहाँ हुनुहुन्छ? भनी खोजन जान्थे । त्यसैगरी अनुरुद्ध महास्थविर कहाँ हुनु-हुन्छ? भनी खोजन जान्थे । (बु. रा.-२ पृ. ८) वहाँले दिव्य-चक्षु लाभीहरूमध्ये अग्रस्थान प्राप्त गर्नु भएको थियो । (अं. नि.-१ पृ. २३; बु. श्रा. च.-१ पृ. २१; बु. श्रावि. च.-१ पृ. ४७०) पपं. सू. IV पृ. ५७ अनुपदसुत्तवण्णनामा अरु

अरु महास्थविरहरूको गुण वर्णन गरे जस्तै अनुरुद्ध स्थविर पनि दिव्यचक्षुलाभी हुन् भन्ने वर्णन गरेको पोइन्छ । (बु. शा. च.-५ पृ. १०४; बु. प.-३ पृ. २६८)

एकसमय आयुष्मान् सारिपुत्र, आयुष्मान् महामौद्गल्यायन र आयुष्मान् अनुरुद्ध साकेतको कण्ठकी बनमा बस्नुभएको थियो । अनि आयुष्मान् सारिपुत्र र महामौद्गल्यायन-हरु आयुष्मान् अनुरुद्धकहाँ गई “आवुसो । शैक्ष शैक्ष (सेखो सेखो) भनी भन्दछन् कस्तालाई ‘शैक्ष’ भन्दछन् ?” भनी सोधनु भयो ।

“चारे सतिपट्टानलाई भाविता गरी तीन मार्गफलमा पुगेकालाई ‘शैक्ष’ भन्दछन् . . .” भनी आयुष्मान् अनुरुद्धले भन्नु भयो । (सं. नि. IV पृ. १५०: पदेसमुत्त, सतिपट्टान-संयुत्तं)

त्यसैगरी एक अर्को दिन आयुष्मान्-हरु अनुरुद्धकहाँ गई वहाँहरुले “आवुसो ! अशैक्ष अशैक्ष (असेखो असेखो) भनी भन्दछन् कस्तालाई ‘अशैक्ष’ भन्दछन् ?” भनी सोधदा वहाँले “चारे सतिपट्टानलाई पूर्णरूपले भाविता गरी अरहन्त हुने-लाई ‘अशैक्ष’ भन्दछन्” भनी भन्नु भयो । (सं. नि. IV पृ. १५०: समत्तसमुत्त, सतिपट्टानसंयुत्तं)

अर्को एकदिन आयुष्मान् सारिपुत्रले आयुष्मान् अनुरुद्धसंग “आवुसो ! कुन धर्मलाई भाविता र बहुलिकृत गर्दा अभिज्ञालाभ हुन्छ ?” भनी सोधनु भयो ।

“यी नै चार सतिपट्टानलाई पूर्णरूपले भाविता र वहुलिकृत गर्दा अभिज्ञा लाभ हुन्छ” भनी भन्नुभयो । (सं. नि. IV पृ. १५१: लोकसुत्त, सतिपट्टानसंयुत्तं)

एक समय आयुष्मान् अनुरुद्ध र आयुष्मान् सारिपुत्र वैशालीको आम्रपाली बनमा बस्नुभएको थियो । अनि आयुष्मान् सारिपुत्रले ध्यानबाट उठी बसिरहनु भएका आयुष्मान् अनुरुद्धलाई यस्तो भन्नु भयो—“आवुसो ! तपाईँको मुखवर्ण सारै प्रसन्न देखिन्छ कुन चाहि ध्यानमा तपाईँ घेरै बस्नुहुन्छ !”

“आवुसो ! म चार सतिपट्टानमा घेरै बस्छु” भनी भन्नुभयो । (सं. नि. IV पृ. २५७: अम्बपालिवनसुत्तं, अनुरुद्धसंयुत्तं; बु. म.-२ पृ. ६)

एकदिन आयुष्मान् अनुरुद्ध श्रावस्तीको जेतवनाराममा बस्नुभएको थियो । अनि वहाँले भिक्षुहरूलाई सम्बोधन गरी “आवुसो ! चार सतिपट्टानको भाविता र वहुलिकृत गर्दा तृष्णाक्षय हुन सक्छ” भनी भन्नुभयो । (सं. नि. IV पृ. २५६: तण्हक्षयसुत्तं, अनुरुद्धसंयुत्तं)

एकदिन आयुष्मान् अनुरुद्ध श्रावस्तीमा बसिरहनुभएको थियो । त्यसबेला वहाँ रोगले पीडित हुनुहुन्थयो । अनि वहाँ कहाँ आई घेरै भिक्षुहरूले “आवुसो ! कुन चाहि ध्यानमा बस्दा शारीरिक वेदना र दुःखले तपाईँको मनलाई छुन सक्दैन ?” भनी सोधे ।

“आवुसो ! चार सतिपट्टानलाई तहलीमभई बसदा कारीरिक दुःख र वेदनाले मेरो चित्तलाई छुन सक्दैन” भनी भन्नु भयो । (सं. नि. IV पृ. २५८: बाह्यगिलावसुत्त, अनुरुद्धसंयुक्त)

एकदिन आवस्तीमा बसिएहनुभएका आशुष्याम् अनुरुद्धसंयुक्त भिक्षुहरूले यस्ती सीधे— “आवुसो ! कुन अर्थलाई भाविता र बहुलिकृत गरी तपाईंले अभिज्ञा प्राप्त भर्न भएको ?”

“आवुसो ! चार सतिपट्टानलाई भाविता र बहुलिकृत गरी शैले अभिज्ञा आप्ता गरेको हुँ” भनी भन्नु भयो । (सं. नि. IV पृ. २५९: कप्प्रसद्वस्ससुत्त, अनुरुद्धसंयुक्त)

रोहिणी

अनुरुद्ध स्थिरिकी रोहिणी भन्ने एउटी बहिनी भएको कुरामायि सुहमै उल्लेख गरेको छु ।

एकदिन अनुरुद्ध स्थिरिर कपिलवस्तुमा जग्नुहुँदा वहाँलाई भेट्न वहाँका धेरै नाताकुटुम्बहरू आए । तर वहाँकी बहिनी आइनन् । आफ्नी बहिनीलाई नदेखी सोध-पूछगर्दी उनलाई चर्मरीग भएको र मुख पनि कुरुप भएकोले लाजले नआएकी भन्ने सुनी स्थिरिरले उनलाई ओलाउम पठाउनु भयो । त्यस बखत भगवान् पनि कपिलवस्तुमी हुनुहुन्थ्यो ।

उनी आएपछि स्थविरले “किन तिमी नआएकी ?” भनी सोधनुहुँदा रोहिणीले नआएको कारण बताइन् । अनि स्थविरले उनलाई तिमीले पुण्य गर्नुपर्छ भनी भन्नुभयो । “के पुण्य गर्ह्यत ?” “एक आसनशाला बनाऊ” भनी स्थविरले भन्नुभयो । “कसरी बनाउने ?” “के तिम्रा आफ्ना गहनाहरू छैनन् ?” “छन्” “त्यसोभए ती गहना बेची बनाऊ ।” “कसले बनाइदेला र” भनी भनेपछि स्थविरले अगाडि बसिरहेका अरु नाताकुटुम्बहरूलाई बनाइदिन अङ्हाउनु भयो । उनी-हरूले दुइतले आसनशाला बनाइदिए । स्थविरले त्यो आसन-शालामा दिनहुं बढाने काम र ठाउँ ठाउँमा पानी भरिराख्ने काम पनि रोहिणीलाई अङ्हाउनु भयो ।

एकदिन बुद्धसहित भिक्षुसंघलाई भोजनदान दिए । भगवान्‌ले “यो कसको दान हो ?” भनी आयुष्मान् अनुरुद्ध-सँग सोधदा वहाँले वहिनी रोहिणी को हो भनी भन्नुभयो । अनि भगवान्‌ले “उनी खोइ त ?” भनी सोधनु हुँदा “उनी घरैमा छिन्” भनी भने । भगवान्‌ले उनलाई बोलाउन पठाउनु भयो । उनी आइन् । “किन तिमी दानकार्यमा न आएकी ?” भनी सोधनु हुँदा—आफ्नो मुख र शरीरमा चर्म-रोग भएको कारणले—भनी भनेपछि भगवान्‌ले “यो तिम्रो पहिलेको रीसको फल हो” भनी भन्नुहुँदा उनले “कहिले?” भनी सोधेपछि भगवान्‌ले अतीतको कुरा सुनाउनु भयो ।

अतीत समयमा तिमी वाराणसीकी महिषी थियौ । एक नर्तकीमाथि ईर्ष्या र क्रोधगरी तिमीले उ सुन्ने ठाउँमा

चिलाउने (काउसो) श्रीषधी छारिदियो र उसको शरीरमा पनि हालिदियो । सो भर्तकी जिउभरी कन्याउँदै सुत्न जाँदा सुल्न पनि सकिन । त्यसैको विपाकले तिमीलाई यसो भएको हो भनी अतीतको कुरा सुनाउँदा त्यहाँ बसेका थेरै मानिसहरूले स्नोतापत्तिफल प्राप्त गरे । रोहिणीले पनि स्नोतापत्तिफल प्राप्त गरिन् । आसनशालामा बढाने काम गर्दा गर्दै उनको रोग पनि निको भयो । अनि मृत्युपछि उनी त्रयस्त्रश देवलोकमा उत्पन्न भइन् । (घम्म. प. अ. क. पृ. ६०६: रोहिणीया वत्थु, कोषबग्गो-१७; बु. म.-२ पृ. १५८; बु. बृ.-२ पृ. १०६)

एकदिन अनुरुद्ध स्थविर एक गाड़ीमा भिक्षाटन् गइ-रहन् भएको बेलामा इन्द्रक (इन्द्रक) भन्ने एक मानिसले आफूलाई त्याएको खानाबाट एकघम्चा भात वहाँको भिक्षा-पात्रमा राखिदिएको थियो । यसको प्रभावले उ मरणोप्राप्त त्रयस्त्रश देवलोकमा निकै प्रभावशाली देवता भई उत्पन्न भयो । (बु. ब्र. पृ. २७; घम्म. प. अ. क. पृ. ५६०: यमक-पाठिहारियवत्थु, बुद्धबग्गो-१४; घम्म. प. अ. क. पृ. ७६३: अंकुरसवत्थु, तण्हावग्गो २४) भगवान् त्रयस्त्रश देवलोकमा अभिधर्म देशना गरिरहन् भएको बेलामा यी इन्द्रक देवयुक्त पनि अगवान् को नजिकमै थिए । (घम्म. प. अ. क. पृ. ५६०: यमकपाठिहारियवत्थु, बुद्धबग्गो-१४; बु. बृ.-१ पृ. ६६) ।

प्रेतनी

एक समय आयुष्मान् सारिपुत्र, आयुष्मान् महामौद्गल्यायन, आयुष्मान् अनुरुद्ध र आयुष्मान् कपिपनहरूसँग राजगृह नजिक एक अरण्यायतनमा वस्तु भएको थियो ।

त्यहाँ एकदिन आयुष्मान् सारिपुत्र चंक्रमण शालामा चंक्रमण गरिरहनुभएको बेलामा यसभन्दा पाँच जन्म अधि वहाँकी आमा भएकी एक प्रेतनी आई वहाँलाई आपनो कंकाल रूप देखाई । स्थविरले “तिमी को ह्वौ ?” भनी सोध्नु हुँदा उसले “अहं ते सकिया माता, पुब्ब अञ्जासु जातिसु” भनी भनी । अर्थात्—“अधि म एक अकै जन्ममा तिम्री आमा थिएँ” भनी भनी । उसले यस्तो पनि भनी—

“‘देहि पुत्रक मे दानं, दत्त्वान उद्दिस्साहि मे ।

अथेव नाम मुच्चेष्यं, पुब्बलोहित भोजना’ति ॥

अर्थात्—“हे पुत्रक ! मेरो निमित्त दान देऊ, दान दिएर मलाई उद्देश्य गरी पुण्य देऊ; जसले गर्दा म यो रगत-पीप खानपनै प्रेतजीवनबाट मुक्त हुनसकूँ ।”

यो सुनेर स्थविरको मनमा संवेग र दया उत्पन्न भई आफ्नी आमाको निमित्त दानदिने विचार गरी आयुष्मान् महामौद्गल्यायनहरू सहित तीन स्थविरहरूसँग राजा बिम्बसारको निवासस्थान राजगृहमा भिक्षाटन् जानुभयो । स्थवि-

रहरुलाई देखेर बन्दना गर्दै “भज्जि ! किन आउनु भएको हो ?” भनी सोधा आयुष्मान् महामौद्गल्यायनले राजालाई कारण बताउनु भयो । कारण बुझी राजाले एक अवात्यलाई “एक राज्ञो स्थानमा चारवटा कुटी बकाइङ्गदू” भनी आशा दिए । कुटी लार भएपछि रक्हर्त्ता वाहिने उपकरणहरू राजी राजाले सो कुटीहरू आयुष्मान् सारिपुत्र स्थविरलाई सुम्पिदिए । त्यसपछि सो प्रेतनीलाई उद्देश्यगरी सारिपुत्र स्थविरले सो कुटीहरू र त्यसमा भएका सरसामानहरू सबै चातुर्दिशाबाट आउने भिक्षुसंघको निमित्त प्रदान गर्नुभयो । सो प्रेतनी त्यो दान अनुमोदन गरी देवलोकमा उत्पन्न भई ।

त्यसपछि एकदिन ऊ आयुष्मान् महामौद्गल्यायन कहौ आई बन्दना गरी एक छेउभा उभिएर बसी । स्थविरले उसेंग प्रश्न सोध्नु भएपछि उसले आफू प्रेतयोनिबाट मुक्त भई देवयोनीभा उत्पन्न भएको कारण सबै बताउदै यसो भनी—

“मातुया बचनं सुखा उपतिस्तोनुकम्पिको ।

आमस्तयि मोणाल्लानं अनुरुद्धं च कपिनं ॥”

अर्थात्— “आमाको कुरा सुनी दयावान् उपतिस्स (=सारिपुत्र) ले आयुष्मान् महामौद्गल्यायन, आयुष्मान् अनुरुद्ध र आयुष्मान् कपिनलाई बोलाउनु भई चारवटा कुटी बनाई भलाई उद्देश्य गरी ती कुटीहरू भिक्षुसंघलाई दान दिए । त्यो पुण्य अनुमोदन गरी अब भृदिव्यलोकमा सुख सहित मुदित भई बसेकी छु ।” (पैत. व. अ. क. पृ. ५४: सारिपुत्रस्थेस्स मातुप्रेतकात्तुतिष्णना; बृ. प्रे. पृ. २३०)

एक समय आयुष्मान् अनुरुद्ध जेतवनारामको कोसम्ब कुटी (=कौशम्बी कुटी) मा वस्तुभएको थियो । एकदिन बिहान सबेरे भोरको बखतमा उठी कुटीमा वसी धम्मपदको अप्रमाद वर्गका श्लोकहरू बडो मधुर स्वरले पढ़दै हुनुहुन्थ्यो । (सं. नि. अ. क. I पृ. २३७-३८: पियंकरसुत्तवण्णना, यक्खसंयुत्तं; बृ. बृ.-१ पृ. ४०८) त्यस समय पिसाच योनीमा उत्पन्न भएकी प्रियंकरमाता र उसको पुत्र साथमा लिई जेतवनको पछाडिपट्टिको परखालबाट आहारको निमित्त मलमूत्र, सिगान र कफहरू खोजदै नगरतिर जान लागेकी थिई । त्यस बखत अनुरुद्ध स्थविरको मधुर स्वर सुनी यक्षिणीको जिउभरी प्रीति फैलियो र सोही स्वर सुनी रही । यो मधुर स्वर सुनेर उसको मनमा धर्मश्रवण गर्न इच्छा उत्पन्न भयो । अनि उ बालक लिएर एक छेउमा उभिइरही । तर उसको बालक भोक लाग्यो खाना देऊ भनी कराउँदै थियो । अनि धर्मश्रवणले नै हामीहरूको कल्याण हुनेछ चुप लाग नकराऊ भनी उसलाई फकाउन थाली । (सं. नि. अ. क. I पृ. २३८: पियंकरसुत्तवण्णना, यक्खसंयुत्तं; बृ. बृ.-१ पृ. ४०४, ४०८-०९; सं. नि.-१ पृ. २१०: पियंकरसुत्तं, यक्खसंयुत्तं)

देवचारिका

महामौद्गल्यायन महास्थविरले देवचारिका गर्ने जस्तै आयुष्मान् अनुरुद्ध पनि समय समयमा देवचारिका गर्नु हुन्छ । एकदिन देवचारिकाको क्रममा वहाँले त्रयस्त्रिश देव-

लोकमा विशाखाकी एक सहायिका एक देवपुत्रीलाई भेदनु भएको थियो र “विशाखा कहाँ उत्पन्न भएकी छिन् त ?” भनी प्रश्न पनि सोछनु भएको थियो । ज्ञा देवपुत्रीले “उनी निर्माण रति देवलोकमा सुनिर्मित देवराजाकी प्रजापतिको रूपमा उत्पन्न भएकी छिन्” भनी बताएकी थिइन् । (बु. वि. पृ. २६०, २६७; विमा. व. अ. क. पृ. १५१, १५४; विहारविमानवत्थु अटुकथा; बु. म.-१ पृ. ९५) यहाँनिर विशाखा सम्बन्धी केही कुरा लेखिन्छ ।

दी. नि. अ. क. II पृ. ९९: महापदानसुत्तवण्णनामा विशाखाको आयु १२० वर्ष थियो भनी उल्लेख भएको छ । यदि १२० वर्ष उनको आयु हो भने अवश्य पविभगवान्‌को परिनिर्वाणपछि यिनको मृत्यु भएको हुनुपर्छ । तर उपरोक्त अनुरूप स्थविरको कुरा अनुसार भगवान्‌भन्दा अगाडि नै यिनको मृत्यु भएको ठहर छ । किनभने वहाँ सम्बिरले त्रयस्त्रिश देवलोकमा भएको कुरा भगवान्‌लाई बताउनु भएको छ । यो कुरा वि. व. अ. क. पृ. १५६ मा स्पष्टरूपले यसरी उल्लेख भएको छ । “आयस्मा अनुरूपो अत्तना च देवताय च वुत्समत्थं मनुस्सलोकं आगन्त्वा भगवतो अत्तरोच्चेसि ।” अर्थात्— “मनुष्यलोकमा आई आयुष्मान् अनुरूपले आफूले सोधेको र देवताले भनेका कुरा भगवान्‌लाई बताउनु भयो” भनी उल्लेख भएको छ । यति मात्र होइन यही कुरालाई लिई भगवान्‌ले उपस्थित परिषद्लाई धर्मोपदेश गर्नुभएको कुरा पनि उही उल्लेख भएको छ । अतः महापदानसुत्तवण्णनामा उल्लेख भएको कुरा सेल खाँदैन । विशाखाको

उमेर ७ वर्ष हुँदा सर्वप्रथम भगवान्‌ले उनलाई अंगदेशको भद्रोय नगरमा (भद्रिय नगरे) भेट्नु भएको थियो । (धम्म. प. अ. क. पृ. २३५: विसाखायवत्थु, पुण्फवग्गो; अं. अ. क. I पृ. २१९: विसाखाकथा; बु. म-१ पृ. २१) बु. म-१ पृ. ६४, ९५ मा मैले केवल दी. नि. अ. क. II महापदान सुत्तवण्णनाको कुरालाई मात्र ध्यानमा राखी विशाखा उपासिका १२० वर्ष बाँची भगवान् परिनिर्वाणपछि उनी परलोक भइन् भनी लेखेको हुँ । वास्तवमा यता उताको कुरासंग दाँजेर हेर्दा यो कुरा मिल्दैन । यो १२० वर्षको कुरा त्यसताकाका अर्थकथाचार्यहरूले कलि युगमा मानिसको आयु १२० वर्ष हुन्छ भन्ने कुरालाई दृष्टिगत गरी लेखेको हुन सक्छ भन्ने मेरो विचार हो ।

५० वर्षसम्म

अनुरुद्ध स्थविरकहाँ बस्ने बाहिय भन्ने एकजना भिक्षु थियो जो संघभेदको काममा अग्रसर भई काम गर्दथ्यो ।

एकदिन भगवान्‌ले आयुष्मान् आनन्दसंग “आनन्द! भै-भगडाको काम टुङ्गियो त ?” भनी सोधनहुँदा स्थविर यसो भन्नुहुन्छ—“भन्ते ! कहाँ सिद्धिने । अनुरुद्ध स्थविरकहाँ बस्ने बाहिय भन्ने भिक्षु भगडा मच्चाउने काममा अधिबढ्छन् । तैपनि अनुरुद्ध स्थविर केही भन्नुहन्न ।”

“आनन्द ! केही संघको भै-भगडाको बीचमा अनु-

रहु यस्को दैसेका छो र? यदि कुनै मै-ममकडा लठेबा त्थो त
तिमी वा सागरिपुत्रमीदगत्यायनहरूले सआधान अर्जु समरुपष्ठं
होइल? ” (अ. नि-४ पृ. २४४; संघभेदकसुत्त; आपस्तिभव-
वगो; बु. ष-२ पृ. २२८; बु. शा. च-५ पृ. २५८; बु.
गृ-२ पृ. २४०)

यस्तै परी वहाँ स्थविरकहाँ अर्का एकजना अभिजिह्व
भन्ने एक अटेरी भिक्षु थिए ।

एकदिन भगवान्‌ले जहाँकल्पप स्थविरत्राई “भिक्षुहरू-
साई अर्ति बुद्धिवेक” अर्थी अम्बुहुंदा स्थविर भन्नुहुल्क कि
“भन्ते ! कसलाई अर्ति बुद्धि दिने र ! आङ्गकल भिक्षुहरू
अटेरी छन् । भनेका कुरालाई ध्यान दिएर लुन्दैनन् । मत्तर्हि
थाहा छ कि अनुरुद्धको साथमा बस्ने अभिजिह्व भन्ने भिक्षु
पनि अटेरी छन् ।” अम्भाल्ल सो छटना भगवान् परिनिर्वाण
हुने सालको हुनुपर्छ । (सं. नि. II पृ. १७०; ओवादसुत्त;
कस्सपसंयुत्त; बु. शा. च-६ पृ. २६८)

एकदिन आयुष्मान् सभिय कात्यायनले आयुष्मान्
अनुरुद्धसँग यस्तो सोझ्नभयो— “भन्ते अनुरुद्ध ! जो ती आभा
(=प्रकाश) देवताहरू छन् तिनीहरूमा अल्पआभा हुनें पनि
(अप्रमाण) बेरे आभा हुने देवताहरू पनि छन् के ? ”
“आवुसो कात्यायन ! त्यहाँ केही अल्प आभा हुने देवताहरू
पनि बेरे आभा हुने देवताहरू पनि छन् । ” (म. नि. III
पृ. २१६; अनुरुद्धसुत्त; बु. गृ-३ पृ. ४८)

सुमं. वि. II पृ. ९९ः महापदानसुत्तवण्णनानुसार
 अनुरुद्ध स्थविरको आयु १५० वर्ष थियो भने भिक्षु भएदेखि
 वहाँले ५० वर्षसम्म टाँग पसारी खाटमा लेटेर सुत्तुभएको
 थिएन । (सुमं. वि. III पृ. ४८ः सबकपञ्चसुत्तवण्णना;
 बु. ब्र.-२ पृ. २३३; बु. श्रा. च-५ पृ. २८; बु. श्रा.
 च-६ पृ. ८१)

तर थेर. गा. पा. पृ. ३५८ः अनुरुद्धगाथा गा. नं.
 १३ मा वहाँले स्वयं यसो उल्लेख गर्नुभएको छ ।

“पञ्चपञ्चासवस्सानि, यतो नेसज्जिको अहं ।

पञ्चबीतिवस्सानि, यतो मिद्धं समूहतं ॥”

अर्थात् - “‘५५ वर्षसम्म मैले टाँग पसारेर खाटमा
 सुतिन; २५ वर्षसम्म म निदाउन पनि निदाइन ।”

इत्यादि धुताङ्गको कारणले जब वहाँ बुढो हुनु भई
 शरीर जीर्ण भयो तब पूर्व स्नेहको कारणले वहाँकी अघिल्लो
 जन्मकी पत्नी जालिनी भन्ने देवपुत्रो वहाँ कहाँ प्राई “अहिले
 तपाइँ धेरै जीर्ण भइसक्नु भयो अतः देवलोकमा आउनुहोस्”
 भनी भन्दा वहाँले उनलाई “अब मेरो पुनर्जन्म छैन” भनी
 भन्नु भएपछि उनी निराश भई उहाँ अन्तरधान भइन् ।
 (थेर. गा. अ. क. II पृ. ४०५ः अनुरुद्धत्थेरगाथावण्णना)

वहाँ स्थविर असोति महाश्रावकहरू मध्ये एक पनि
 हुनुहुन्छ । (बु. म-१ पृ. ६०; थेर. गा. अ. क. II पृ. ६३१ः
 बञ्जीसत्थेरगाथावण्णना)

ब्राह्मणहरु

एक समय आयुष्मान् तारिष्णुन्, महोमीदगारथायन, महाकात्यायन, महाकोट्टिक, महाकपिन, महाचुन्द, अनुशुद्ध रेवत, उपालि, आनन्द तथा चाहुल स्थविरहरु काशीमा चारिका गर्दै जाँदा मच्छकासण्ड नगरमा पुग्नु भयो । अनि त्यस नगरका श्रद्धालु चित्त गृहपतिले यो खबर सुनी वहाँ स्थविरहरुलाई भोलिको निमित्त भोजनद्वारा निम्तो गरे । अघि अघि यिनले कसैलाई निम्तो गर्नुभन्दा अगाडि मच्छकासण्ड विहारमा बस्ने सुधमं भिक्षुसँग सोधने गर्थे । यस पटक निम्तो गर्नुभन्दा अगाडि सोधन सकेनन् र निम्तो गरिसकेपछि वहाँलाई यो खबर सूचित गर्न जाँदा सुधमं भिक्षु रिसाएका थिए । (बु. गृ.-१ पृ. १६६; चुल. ब. पा. पृ. ३२; पटि-सारणीयकम्म, कम्मक्षुन्धक)

अनाथपिण्डिककी माहिली छोरी चूलसुभद्राले साकेत नगरबाट भगवान्लाई निम्तो गरेकी थिइन् । भगवान् ५०० षडभिज्ञलाभी भिक्षुहरुका साथ आकाशमार्गद्वारा त्यहाँ जानु भएको थियो । घर्मश्रवणपछि चूलसुभद्राका सासू कालक सेठ स्रोतापन्न भए । उनले त्यहाँ सातदिनसम्म दान दिए । आफ्नो एउटा उदधान पनि शास्त्रालाई दान दिई त्यसमा घरहरु पनि बनाइ दिए । त्यससे त्यस ठारैको नाडै नै कालकाराम रह्यो । भगवान् फर्कनुहुँदा चूलसुभद्रामाथि अनुकम्मा राखी त्यस कालकाराममा अनुशुद्ध स्थविरलाई छाइँर आउनु भयो । (ब.

म-२ पृ. ६२-६३; मनो. र. पू. II पृ. ४८३ः कालकाराम-
सुत्त वण्णना; चतुक्कनिपात; धम्म. प. अ. क. पृ. ७०८ः
चूलसुभद्रायवत्थु, पकिण्णकवग्गो-२१)

एक समय भगवान् जेतवनाराममा वसिरहनु भएको
थियो । त्यसबखत आयुष्मान् सारिपुत्र, महामौद्गल्यायन,
महाकश्यप, महाकात्यायन, महाकोट्टिक, महाकपिन, महाचुन्द,
अनुरुद्ध, रेवत तथा नन्द स्थविरहरू आइरहेका थिए । भग-
वान्‌ले टाढैबाट उनीहरूलाई देख्नु भयो ।

अनि भगवान्‌ले भिक्षुहरूलाई सम्बोधन गरी—“भिक्षु
हो ! यी ब्राह्मणहरू आउँदै छन्” भनी भन्नुभयो ।

त्यसबखत त्यहाँ ब्राह्मण जातिका एक भिक्षुले भग-
वान्‌सँग “भन्ते ! कहिलेसम्ममा ब्राह्मण हुन्छ ?” भनी प्रश्न
सोधे । भगवान्‌ले यसो भन्नुभयो—

“बाहित्वा पापके धम्मे, ये चरन्ति सदासता ।

खीणसंयोजनाबुद्धा, ते वे लोकर्स्म ब्राह्मणा ति ।”

ग्रथात्—“अकुशल धर्महरूलाई पखाली जो सधै”
स्मृतिमान् भई बस्छ, जो संयोजन क्षीण भएका बुद्ध
(=श्रावक) हरू हुन्—तिनीहरू नै यो लोकमा ब्राह्मण हुन्।”
(बु. श्रा. च-२ पृ. २८२; उदा पा. पृ. ६६ः ब्राह्मणसुत्त;
बोधिवग्गो ।)

एकदिन जेतवनोराममा बसिरहनु भएका शास्त्रा संध्या समयमा ध्यानबाट उठी उपस्थानशालामा जानु भयो । आयुष्मान् सारिपुत्र, महामौद्गल्यायन, महाकश्यप, महाकात्यायन, महाकोट्ठिक, महाचुन्द, महाकपिन, अनुरुद्ध, रेवत तथा आनन्द स्थविरहरू पनि ध्यानबाट उठी उपस्थानशालामा गई भगवान्‌लाई अभिवादन गरी एक छेउमा बस्नुभयो ।

भगवान् सहित ती स्थविरहरू त्यहाँ रातको घेरे बेरसम्म बस्नुभयो । अनि भगवान् आसनबाट उठी आफ्नो विहारमा (=कोठामा) जानुभयो । केहीछिन पछि स्थविरहरू पनि आसनबाट उठी आ-आफ्ना विहारमा (=कोठामा) जानुभयो । जो ती त्यहाँ नयाँ भिक्षुहरू थिए तिनीहरू सूर्योदय हुनुञ्जेलसम्म कौवाकराए भैं दाहा किट्दै सुतिरहे ।

भगवान्‌ले दिव्यचक्षुद्वारा यो स्थिति देख्नुभई भगवान् फेरि उपस्थानशालामा जानुभयो र “खोई, ती सारिपुत्रादि अनुरुद्धहरू ?” भनी सोध्दा ती नयाँ भिक्षुहरूले “भन्ते ! तपाईँ गइसकनु भएपछि केही छिनपछि वहाँहरू पनि आ-आफ्ना विहारमा जानु भयो” भनी विन्ति गरे । “त्यसैले तिमीहरू दान्हा किट्दै कौवा कराए भैं कराई सूर्योदय हुनु-ञ्जेलसम्म सुतिरहेका ?” भनी अर्ति उपदेश दिनुभयो । (बु. श्रा. च-२ पृ. २४३; अ. नि-६ पृ. २००: सोप्पसुत्त, सारणीय वगो ।)

भगवान्‌को प्रश्न

एक समय भगवान् कोशल देशको नलकपान भन्ने गाउँको पलाश वनमा बस्नु भएको थियो । त्यसबखत धेरै कुलपुत्रहरू भगवान्‌को उद्देश्य लिई श्रद्धाले प्रव्रजित भएका नामी नामी भिक्षुहरू थिए । जस्तै-आयुष्मान् अनुरुद्ध, आयुष्मान् भद्रीय, आयुष्मान् किमिल, आयुष्मान् भगु, आयुष्मान् कौडिन्य, आयुष्मान् रेवत तथा आयुष्मान् आनन्द । यस्तै अरू पनि धेरै नामी नामी कुलपुत्रहरू त्यहाँ थिए । त्यसबखत भिक्षु-संघद्वारा धेरिई खुला ठाउँमा भगवान् बस्नुभएको थियो ।

अनि भगवान्‌ले ती कुलपुत्रहरूको बारेमा भिक्षुहरू-लाई सम्बोधन गर्नुभयो— “भिक्षुहो ! जो कुलपुत्रहरू मेरो उद्देश्य लिई घरवार छाडी प्रव्रजित भए तिनीहरू बृह्मचर्यमा मन लगाई बसेका छन् के ?”

यस्तो भन्नु हुँदा ती भिक्षुहरू चुपलागेर बसे । दोस्रो पटक पनि तेस्रो पटक पनि भगवान्‌ले त्यसेंगरी सोधनुभयो । दोस्रो पटक पनि तेस्रो पटक पनि भिक्षुहरू चुपलागेर बसे ।

अनि भगवान्‌ले अनुरुद्धलाई सम्बोधन गरी यसो भन्नुभयो— “अनुरुद्ध ! के तिमीहरू बृह्मचर्यमा मन लगाई बसेका छौ ?”

“भन्ते ! हामीहरू अवश्य नै मन लगाई बसेका छौं ।”

“अनुरुद्ध ! तिमीहरूलाई धन्य छ । यसरी नै बस्न

सकनु पर्छ । श्रद्धाले प्रवृत्तित भएका कुलपुत्रहरू यसरी बस्नु उचित छ । अनुरुद्ध ! यस्तो भद्र यौवनमा जुन बख्तमा तिमीहरू कामविषयमा लागि रहने थियो त्यस्तो भद्र यौवनमा तिमीहरू धरबार छाडी त्यागी भएर निस्क्यो । अनुरुद्ध ! तिमीहरू राजाको भयबाट, चोरको भयबाट, ऋणको भयबाट अथवा जीविकाको कास्णबाट धरबाट निस्केका होइनो, परन्तु तिमीहरू जाति जरा मरणबाट पारतर्नको लागि, दुःखलाई क्षय गर्नको लागि धरबाट निस्केका ह्वै । अनुरुद्ध ! यसरी तिमीहरू श्रद्धाले धरबाट निस्केका ह्वै, होइन त ?”

“हो, भन्ते !”

त्यसपछि, त्यसरी श्रद्धाले प्रवृत्ति हुक्केहरूले धान लाभ गरी बस्न सरनुपर्छ भन्ने आदि कुरा कहाले भन्नुध्वंसो ।

“अनुरुद्ध ! के कारणलाई देखी तथागतले परलीक भएका श्रावकहरू फलाना फलाना ठाउँमा, फलाना ठाउँमा उत्पन्न जाए जानी जानु भएको होला ?”

“भन्ते ! भगवान् नै हात्रा नै त्री हुनुहुन्च अतः यस विषयमा भगवान्बाट नै त्युला पाए बेश हुनेयिल्लो र भगवान्बाट सुकी भिक्षुहरूले आश्रण गर्नेछन् ।”

“अनुरुद्ध ! तथागतले जनतालाई आश्चर्य चकित पार्नको निमित्त, जनतालाट कुनै प्रश्नासा आप्त र्नको लागि अथवा जनतालाट कुनै लाभस्तकार आप्तिको लागि त्यसो

भन्नेको होइन । न त जनताले मलाई चिनोस् जानोस् भन्ने हेतुले हो । अनुरुद्ध ! यहाँ त्यस्ता कुलपुत्रहरू पनि छन् जो निकै प्रसन्न छन् । ‘फलाना, फलाना ठाउँमा; फलाना, फलाना ठाउँमा उत्पन्न भए’ भन्ने कुरा सुनी उनीहरू पनि त्यस त्यस ठाउँमा उत्पन्न हुनको लागि प्रयत्नशील हुन्छन् र चित्त लगाउँछन् । अनुरुद्ध ! उनीहरूको लागि यो दीर्घकाल-सम्म हित सुखको कारण बन्दू । त्यसैले तथागतले परलोक भएकाको गति बताउनु भएको हो ।”

यति भन्नु भएपछि आयुष्मान् अनुरुद्धले भगवान्‌को भाषणलाई अनुमोदन गर्नु भयो ।

परिनिवारण

एक समय आयुष्मान् अनुरुद्ध पाहाडतिरको मुण्ड-निगम भन्ने गाउँमा जानु भएको थियो । त्यस गाउँमा महामुण्ड भन्ने एक उपासकका महासुमन र चुल्लसुमन (=सानासुमन) भन्ने दुइ छोराहरू थिए । वर्षावास नजिक आइपुगेको बेलाभा अनुरुद्ध स्थविर त्यहाँ भिक्षाटन् जानु भयो । यो देखेर महामुण्डले आफ्नो छोरोलाई “बाबु ! तिमी गएर स्थविरको हातबाट अरु कसैले भिक्षापात्र लिनु भन्दा आगाडि लिएर आऊ । म घरमा आसन ठीक पारिराख्ने छू” भनी पठाए ।

उनी नएर स्थविरको हातबाट पात्र मागी थरथा
स्थाए । स्थविरलाई थरमा भोजन गराई महामुण्ड उपासकले
तीन महीना वर्षावास उहीं बस्नुहुन प्रार्थना गरे । स्थविरले
स्वीकार्नु भयो ।

वर्षावास सिद्धिएपछि महापवारणाको दिनमा उपा-
सकले त्रिचीवर, लड्डु, तेल आदि उपहार चढाए । स्थविरले
“भो उपासक ! यी वस्तुहरू मलाई चाहिन्न” भनी भन्नु-
भयो । उपासकले “भन्ते ! यी वस्तुहरू महापवारणाको उप-
हार हो, स्वीकार्नु होस्” भनी कर गरेपछि स्थविरले “उपा-
सक ! ममा कुनै कप्पियकारक शामरोर पनि छैन, मल्लई
यी वस्तुहरू चाहिन्नन्” भनी भन्नुभयो । “त्यसो भए भन्ते !
यो मेरो महासुमनलाई शामरोर बनाउनुहोस् ।” भनी भन्दा
स्थविरले स्वीकार्नु भएन । त्यसोभए यी ७ वर्षीय चुल्लसुम-
नलाई शामरोर बनाउनुहोस्” भनी प्रार्थना गरे । स्थविरले
स्वीकार्नु भई उनलाई शामरोर बनाउनको निमित्त केश क्षोर
गर्दा गर्दै उनी अरहत भए । त्यसपछि आघां महीनासम्म
सो शामरोरसँग उहीं बस्नुभयो ।

पछि भगवान्‌को दर्शन गर्ने विचारले हिमालतिरको
एक पहाडमा श्रोमशबाट ओलिनु भयो । स्वभावत ने स्थविर
धीर्घवान् अप्रमादी हुनुहुन्छ । त्यहीं बस्दा पनि पूर्वापर
रातमा चक्रमण मात्र गरिरहनु भएकोले वहाँको पेटमा
वायु प्रकोप भयो । स्थविरलाई सुख नभएको जस्तो देखि ।

श्रामणे रले “भन्ते ! के तपाइँलाई सच्चो छैन कि क्याहो ?” भनी सोधे । स्थविरले “हो” भनी भन्तुभयो । “के भयो भन्ते ?” भनी सोधदा पेट दुखेको कुरा वहाँले बताउनुभयो । “अवि पनि तपाइँलाई यसरी पेट दुखदथ्यो के ?” “दुखदथ्यो” भनी भन्तु भएपछि श्रामणे रले “त्यसबखत के गरेर निको हुन्थ्यो नि ?” भनी सोधदा “अनोतत्त (=अनवतत्त) दहको पानी पिउँदा निको हुन्थ्यो” भनी भन्तुभएपछि श्रामणे रले “त्यसोभए अनवतप्त दहबाट पानी ल्याउनेछु” भनी निवेदन गरे । “श्रामणेर ! अनवतप्त दहबाट पानी ल्याउन सक्छौ के ?” भनी भन्दा “सक्छु” भनी श्रामणेर ५०० योजनको बाटो आकाशबाट गई पानी ल्याई पिलाएपछि स्थविरको पेट दुखाइ निको भयो । (धम्म. प. अ. क. पृ. ७६१-६२: सुमनसामणेरवत्थु, भिक्खुवग्गो-२५)

१२ वर्षसम्म छहन्त वनको मन्दाकिनी दहको तीरमा हज्जारौं हात्तीहरूको बीचमा ध्यानमग्न भई भगवान् बुद्धका प्रथम शिष्य कोण्डञ्ज (=कौडिन्य) स्थविरले जीवन विताउनु भयो । वहाँको अन्तिम संस्कार पनि सोही वनमै भयो ।

जब कौडिन्य महास्थविरको परिनिर्वाणको खबर पाए तब आयुष्मान् अनुरुद्ध ५०० भिक्षुहरूका साथ आकाशमार्गद्वारा त्यहाँ गई रातभरी स्वाध्यायन गरी उपस्थित देवगणहरूलाई धर्मोपदेश पनि गर्नुभयो र यसबाट धेरै देवगणहरूले धर्माविवोध पनि गरे । अनि अर्को दिनको अरुणो-

दयको सुमगम्भ चित्ता निभाइ सुमनमकुल वर्ण जस्तो बहाँले
शान्तीरिक प्रस्थधन्तु (=भज्ञावस्थेष) पानीको छान्नीमा
रासी नेसुक्नारममा फर्हि क्लेठबाट बाहिर निस्कनु भएको
भगवान्तको हातमा आकुञ्जान् अनुद्धले अस्तित्रालु झएको
पानी छान्नी दिनु भयो । भगवान्तसे पानी छान्नी हातमा
लिएरु झईः पृथ्वीकिर हात मसार्ह भयो र पूर्खीबाट बुब्कुला-
कारको चाँदीको जस्तो स्तूप निस्कयो र सोही स्तूपमा अस्थि-
वालु निघान गर्नु भयो ।

अर्थकथाचार्य बुद्धघोष आचार्यले लेख्नु भएको छ कि
त्यो स्तूप वहाँको पालासम्म विदधमान थियो । (सं. नि. अ.
क. I पृ. २१९ः कौण्डञ्ज्रसुत्त वण्णना, वङ्गीसंसयुत्तः; थेर.
गा. अ. क. II पृ. २९९, ३०५ः अञ्जाकोण्डञ्ज्रत्थेरगाथा
वण्णना; मनो. र. पू. I पृ. ८४ः अञ्जाकोण्डञ्ज्र कथा; अप.
दा. अ. क. पृ. २५२ः अञ्जाकोण्डञ्ज्रस्स अपदानटुकथा ।)

जसरी अनुरुद्ध स्थविरले कोडिन्य महास्थविरको
चित्ता निभाउनु भएको थियो त्यसरी नै मगध देशको नालक
गाउँमा श्राफू जन्मैको कौठामा (बु. श्रा. च-५ पृ. १४८)
परिनिर्वाण हुनु भएका धर्मसेनापति सास्पुत्र महास्थविरको
चित्ता पनि सुगन्धित पानीद्वारा वहाँले नै निभाउनु भएको
कुसः सं. नि. अ. क. III पृ. १७५ः चुम्हसुलवण्णना, सति-
पट्टानसंयुक्तले उल्लेख गरेको छ । (बु. श्रा. च-५ पृ. १५६)
भगवान् परिनिर्वाण हुनको निषित चुक्षीममस्मै

बस्तु भएको थियो । अनि भगवान् प्रथमध्यानमा वसी त्यस-
वाट उठी क्रमशः नैवसंज्ञानासंज्ञायतन समापत्तिमा बस्तुभयो ।
त्यस समापत्तिमा बस्तुहुँदा वहाँको श्वासप्रश्वास निरोध भयो ।
श्वास प्रश्वास निरोध भएको देखी आयुष्मान् आनन्दले
आयुष्मान् अनुरुद्धसँग “भगवान् परिनिर्वाण हुनुभयो कि
क्याहो ?” भनी सोधदा आयुष्मान् अनुरुद्धले “परिनिर्वाण
हुनु भएको छैन” भनी भन्नुभयो । (दी. नि. II पृ. १२०:
महापरिनिब्बानसुत्त)

भगवान् परिनिर्वाण भएको र नभएको कुरा आयु-
ष्मान् अनुरुद्धले कसरी थाहापाउनु भयो त भन्ने प्रश्नको
उत्तरमा सुमं. वि. II पृ. ३०६: महापरिनिब्बानसुत्तवण्णनाले
यसरी उल्लेख गरेको छ-

“भगवान्को साथ साथै अनुरुद्ध स्थविरले पनि ध्यान-
गर्नुभएको थियो । जब भगवान् नैवसंज्ञानासंज्ञायतन समा-
पत्तिमा बस्तुभयो तब वहाँ स्थविर पनि त्यस समापत्तिमा
बस्तुभयो । निरोध समापत्तिमा वसी परिनिर्वाण हुन नसक्ने
कुरा वहाँलाई थाहाथियो । त्यसैले वहाँले ‘परिनिर्वाण हुनु
भएको छैन” भनी भन्नु भएको हो ।”

त्यसपछि भगवान् क्रमैसँग चतुर्थध्यानमा बस्तुभयो ।
त्यसपछि चतुर्थध्यानबाट उठ्ने वित्तिकै भगवान् परिनिर्वाण
हुनुभयो । त्यसैले दी. नि. II पृ. १२० महापरिनिब्बान-

सुत्तमा यस्तो उल्लेख भएको हो— “चतुर्थक्षाना बुद्धित्वा समनन्तरा भगवा परिनिब्बायि ।” अर्थात्— “चतुर्थध्यानबाट उठ्ने बित्तिकै भगवान् परिनिर्वाण हुनुभयो ।”

परिनिर्वाण भएको बेलामा भुइचालो गएको थियो ।
(दी. नि. II पृ. १२०: महापरिनिब्बानसुत्तं ।)

भगवान् परिनिर्वाण हुनेबित्तिकै आयुष्मान् अनुरुद्धले निम्न गाथा प्रकट गर्नु भयो ।

“नाहु अस्सासपस्सासो, छितचित्तस्स तादिनो ।
अनेजो सन्तिमारब्ध, यंकासमकरी मुनि ॥
असल्लीनेन चित्तेन, वेदमं अज्ञवासयि ।
पञ्जोतस्त्वेव निष्ठानं, विमोक्षो वेतसो अहु ॥”

अर्थ—

“शान्तदान्त चित्त हुनु भएका, तृणाबाट विमुक्त हुनु भएका, उपादान रहित भई निर्वाणमा रहनु भएका तथा-गतको आश्वासप्रश्वास रोकियो ।

“विकसित चित्त भएका, वेदना रहित हुनुभएका, अप्रज्ञप्ति निर्वाण र विमोक्ष चित्तमा रहनु भएका वहाँ तथा-गत ज्वाला निभे भैं गरी परिनिर्वाण हुनुभयो ।” (दी. नि. II पृ. १२०: महापरिनिब्बानसुत्तं; सं. नि-१ पृ. १५६: परिनिब्बानसुत्तं, ब्रह्मसंयुत्तं)

भगवान् परिनिर्वाण भएपछि जो ती मानिसहरू र

भिक्षुहरू त्यहाँ थिए तिनीहरूमध्ये केही टाउको समाती रुन थाले केही विलाप गर्न थाले । जो ती बीतरागी भिक्षुहरू थिए तिनीहरूले “सबै संस्कार अनित्य हुन्” भनी धर्मसंवेग गरे ।

ग्रनि आयुष्मान् अनुरुद्धले भिक्षुहरूलाई सम्बोधन गरी भन्नुभयो— “भिक्षुहो ! भइहाल्यो शोक नगर विलाप नगर । भगवान्‌ले हामीलाई अगाडि नै भन्नुभएको छ कि सबै प्रिय मनाप वस्तुहरूबाट हामीहरू वियोग हुनेनै छौं । रोएर वा विलाप गरेर कहाँबाट त्यो पाउन सकौला र ! जो त्यो जन्म भएको तथा संस्कारद्वारा उत्पन्न भएका वस्तुहरू हुन् ती विनाश नहोऊन् भनी कहाँबाट पाउन सकौला र ! भिक्षुहो ! देवताहरू पनि यी भिक्षुहरू धैर्य नराखी रोइ-रहेका छन् भनी कराउँदै छन् ।”

“भन्ते अनुरुद्ध ! कसरी देवताहरू विचार गर्छन् त ? के उनीहरू धैर्य राख्छन् त ?”

“आवुसो आनन्द ! केही देवताहरू त्यस्ता छन् जो आकाशलाई पृथ्वी ठान्दछन् । उनीहरू केश फिजाई रुन्छन् । भुइमा पनि लडिबुडि गर्छन् र टाउकोमा हात राखी रुन्छन् । यता उता पलिट्च्छन् । यस्तो पनि भन्छन्— “धेरै चाँडै भगवान् परिनिर्वाण हुनु भयो । धेरै चाँडै सुगत परिनिर्वाण हुनुभयो ! धेरै चाँडै लोकबाट आँखा लोप भयो । आवुसो आनन्द ! केही देवताहरू पृथ्वीलाई पृथ्वी भनी ठान्दछन् । उनीहरू पनि केश फिजाई रुन्छन् । भुइमा

लडिबुडि गर्छन् र यता उता पलिटन्छन् । टाउकोमा हात
राखी रुन्छन् । यस्तो पनि भन्छन्— “धेरै चाँडै भगवान्
परिनिर्वाण हुनुभयो ! धेरै चाँडै सुगत परिनिर्वाण हुनुभयो !
धेरै चाँडै लोकवाट आँखा लोप भयो । जो ती वीतरागी
देवताहरू हुन् उनीहरू स्मृति राखी ‘संस्कार अनित्य हो ।
नित्यहोस्’ भनी कहाँबाट पाउन सकौला र !” त्यसपछि
आयुष्मान् अनुरुद्ध र आयुष्मान् आनन्दहरूले अनित्यसंयुक्त
धर्मका कुरा गरी बाँकी रात विताउनु भयो ।

त्यसपछि आयुष्मान् अनुरुद्धले आयुष्मान् आनन्दलाई
बोलाई “आनन्द ! कुशीनगर भित्र गई कुशीनगरवासी
मल्लहरूलाई भगवान् परिनिर्वाण हुनुभयो । अब जसो गर्नु
पन् हो त्यसो गर भनी भन” भनी भन्नुभयो । “हवस्
भन्ते!” भनी पूर्वाट्टण समयमा चीवर पारुपन गरी पात्रचीवर
ग्रहण गरी अरु एक जना भिक्षु साथमा लिई आयुष्मान्
आनन्द कुशीनगर भित्र जानुभयो । त्यसबेला कुशीनगरका
मल्लहरू सोही कामको लागि सभागृहमा भेला भएका थिए ।
अनि सभागृहमा जानु भई कुशीनगरका मल्लहरूलाई
“वासेठ्ठहो ! भगवान् परिनिर्वाण हुनुभयो । अब
जस्तो गर्नुपन् हो त्यस्तो गर्नुहोस्” भनी आयुष्मान्
आनन्दले भन्नुभयो । आयुष्मान् आनन्दको यो कुरा
सुनी “धेरै चाँडै भगवान् परिनिर्वाण हुनुभयो; धेरै
चाँडै सुगत परिनिर्वाण हुनुभयो र धेरै चाँडै लोकवाट आँखा
लोप भयो” भन्दै केश फिजाई रुन थाले । केही यता उता

लिंगबुडि गर्दै दुःखी दुर्मन हुँदै मल्लपुत्रहरू, मल्लबुहारीहरू स्तु थाले, विलाप गर्न थाले । (दी. नि. II पृ. १२१: महापरिनिब्बानसुत्तं)

सातदिन भएपछि कुशीनगरका मल्लहरूको मनमा यस्तो लाग्यो— “अब हामीले भगवान्‌को शरीरलाई नाच गान बाजा—गाजाद्वारा फूलमालाहरू र सुगन्ध आदिद्वारा मान सत्कार पूजा गरी नगरको दक्षिण दक्षिणतिरबाट, नगरको बाहिर बाहिरबाट लगी उक्त शरीरलाई दाह—संस्कार गर्नेछौं ।”

अनि बलिया बलिया आठजना (८) मल्ल राजाहरूले शीर नुहाई चुनेको सफा सुरघर लुगा लगाई भगवान्‌को शरीर उचाल्न खोजदा उचाल्न सकेनन् । अनि कुशीनगरका मल्लहरूले दिव्यचक्षुमा अग्र हुनुभएका आयुष्मान् अनुरुद्धसँग “भन्ते ! यी बलिया बलिया आठजना मल्लराजाहरूले भगवान्‌को शरीर उचाल्न नसक्नाको के कारण होला ?” भनो सोधे ।

“वासेठ्ठ (=वाशिष्ठ) हो ! तिमीहरूको विचार अकै छ, देवताहरूको अकै छ ।”

“भन्ते ! देवताहरूको कस्तो विचार छ त ?”

“वासेठ्ठहो ! तिमीहरूको विचार नाचगान गरी भगवान्‌को शरीर नगरको बाहिर बाहिरबाट दक्षिणपट्टिबाट

लगी दाह—संस्कार मने । देवताहरूको विचार चाहिं भगवान्‌को शरीरलाई दिव्य नृत्य गीतद्वारा पूजा सत्कार गरी उत्तरतिरको नगरद्वारबाट नगरभित्र पसी नगरको बीच बीचबाट लगी पूर्वतिरको द्वारबाट निस्की नगरको पूर्वपट्टिको मकुटबन्धन भन्ने मल्लहरूको पूजनीय स्थानमा भगवान्‌को शरीरको अक्षिमसंस्कार गर्ने हो ।”

“भन्ते ! त्यसोभए जस्तो देवताहरूको इच्छा हो त्यसै होस् ।”

त्यसबखत कुशीनगरमा घुँडा घुँडासम्म आउने गरी मन्दार फूलहरूले भरिएको थियो । अनि देवताहरूले दिव्य नृत्यगीत बाजागाजा फूल घूप सुगन्धद्वारा मान सत्कार पूजा गरे । मानिसहरूले पनि त्यस्तै गरे । मानिसहरूको बीच देवताहरू र देवताहरूको बीच मानिसहरू थिए । उत्तर उत्तर पट्टिबाट लागी उत्तरको ढोकाबाट नगरभित्र पसी नगरको बीच बीचबाट गई नगरको पूर्वपट्टिको ढोकाबाट निस्की नगरको पूर्वतिरको मकुटबन्धन भन्ने मल्लहरूको पूजनीय स्थानमा भगवान्‌को शरीर राखे । (दी. नि. II पृ. १२३: महापरिनिवानसुत्त)

नगरको बीचबाट भगवान्‌को शबयान्ना लगिरहेको बेलामा बन्धुलसेनापतिकी भार्या बन्धुलमलिका देवीले आफ्ना पतिको देहान्त भएदेखि त्यसै रासि छाडेको विशाखा महाउपासिकाको जस्तै ‘महाततापत्ताधन’ भन्ने रत्नमय आभरण

वस्त्र भगवान्‌लाई चढाउनेछु भन्ते मनमा राखी सुगन्धित पानीले सफा सुग्घर पारी दैलोमा उभिइ रहिन् । दैलोनिर शबयात्रा पुरदा शरीर भुइमा राख्न लगाई सो रत्नमय महालतापसाधन भगवान्‌लाई ओढाइदिइन् । शरीरदेखि पाउसम्म ढाकिएको थियो । यसबाट भगवान्‌को शब अत्यन्त चम्किलो देखिएको थियो । यो देखेर बन्धुलमलिका देवीले यस्तो प्रार्थना गरीन्— “हे भगवान् ! जहाँसम्म म संसारमा धुमिरहनेछु त्यहाँसम्म मैले यस्तो वस्त्र नलगाइक्नै मेरो शरीर सँधै चम्किलो रहोस् !” (सुमं. वि. II पृ. ३१०: महापरिनिब्बानसुत्तवण्णना ।)

त्यसबखत शीर नुहाई सफासुग्घर चुनेको लुगाएका चारजना (४) प्रमुख मल्लहरूले भगवान्‌को चितामा आगो राख्न लाग्दा आगो लगाउन सकेनन् । अनि कुशीनगरका मल्लहरूले आयुष्मान् अनुरुद्धसँग आगो लगाउन नसकेको कारण सोधे ।

आयुष्मान् अनुरुद्धले यसी भन्नुभयो— “वासेठठ हो ! (=वाशिष्ठ) देवताहरूको विचार अकै छ ।”

“भन्ते ! देवताहरूको कस्तो विचार छ त ?”

“वासेठठहो ! यी आयुष्मान् महाकश्यप ५०० भिक्षुहरूका साथ पावाबाट कुशीनगर आउँदै हुनुहुन्छ । जबसम्म वहाँले भगवान्‌को पाउमा वन्दना गर्नुहुने छैन तबसम्म चितामा आगो बल्नेछैन ।”

“भन्ते ! त्यसो भए देवताहरूको जस्तो इच्छा हो त्यस्तै होस् ।” (दी.नि. II पृ. १२५ः महापरिनिवानसुत्तं; बु. श्रा. च-६ पृ. १०५ ३१८-२०)

अजातशत्रु राजाले राज्य गरेको आठौं वर्षमा भगवान् परिनिर्वाण हुनुभएको थियो । (बु. रा.-२ पृ. ५१, ६३, महा. वं. टी. पृ. १०५-०६ गा. नं. ३१-३२ः दुतिय-परिच्छेद; अजा. श. पृ. २१)

कुशीनगरमा धातुविभाजन आदिको काम सिद्धिएपछि राजगृहमा धर्मसंगायना गर्ने भन्ने कुरा सर्वसम्मतिवाट पारित भएपछि एतदग्र र त्रिविदयालाभी ४९९ अरहन्तहरू चुनिए । पछि सबैको सम्मति अनुसार आनन्द स्थविर पनि चुनिनुभयो । यसरी संगायनाको निमित्त जम्मा ५०० भिक्षुहरू भए । त्यसपछि अनुरुद्ध स्थविर उपड्ड (=आढा) परिषद् लिई राजगृहको निमित्त एउटा बाटो लिई प्रस्थान गर्नुभयो । (बु. रा.-२ पृ. ६३; सम. पा. I पृ. ६ वाहिरनिदानकथा; बु.श्रा. च-६ पृ. १११, ११७, ३२४; चुल्ल. व. पा. पृ. ४०६ः पञ्चसतिकब्खन्धकं) कुशीनगरबाट राजगृहसम्म २५ योजन छ । (बु. रा.-२ पृ. ५६; सुमं. वि. II पृ. ३२५ः महापरिनिवानसुत्तवण्णना)

राजगृहमा वर्षावास गरिरहेका ५०० भिक्षुहरूले वेभार पर्वतको सप्तपर्णि गुफाको अगाडि अजातशत्रु राजाले सजिसजाउ गरी तयार पारिदिएको मण्डपमा वसी संगायना गर्न थाले । त्यहाँ एकसे एक प्रतिसम्भदालाभी त्रिविदया

लाभी र अग्रस्थान प्राप्त भएका महास्थविरहरू थिए । दिव्य-
चक्षुमा अग्रस्थान हुनु भएका अनुरुद्ध स्थविर पनि हुनुहुन्थ्यो ।
(बु. श्रा. च-६ पृ. १२०, १२१, १२५) सूत्रपिटकको संगा-
यना सिद्धिएपछि १२० भाणवार भएको अंगुत्तरनिकायको
रक्षागर्ने अभिभारा अनुरुद्ध स्थविरलाई सुम्पिएको थियो ।
(बु. श्रा. च-६ पृ. १३५; सुमं. वि. II पृ. २०: पथम-
महासंगीतिकथा ।)

थेर. गा. पा. पृ. ३६० गा. नं. ९१९ मा अनुरुद्ध
स्थविरले वृजी देशको वेलुव गाउँको बाँसको भाडीमा आफू
परिनिर्वाण हुने कुरा यसरी व्यक्त गर्नुभएको छ-

“वज्जीनं वेलुवगामे, अहं जीवित सङ्ख्या ।

हेह्तो वेलुगुम्बास्म, निब्बायिस्सं अनासवो ॥”

अर्थात्—“मेरो जीवनको आयुसंस्कार सिद्धिएपछि म
वृजी राज्यको वेलुव गाउँको एक बाँसको भाडमा अनासवी
भई परिनिर्वाण हुनेछु ।”

जातक युग

(१) जा. नं. ४२३: इन्द्रिय जातकमा सरभङ्गका
शिष्य पब्बत भन्ने अनुरुद्ध थिए । (जा. अ. क. III पृ. ३३३;
बु. श्रा. च-६ पृ. १६४; जा. सं-४ पृ. २०७)

(२) जा. नं. ४४१: चतुर्पोसथियजातकमा गन्धर्व

राजा हुने अनुरुद्ध थिए । (जा. पा. I पृ. १६७ गा. नं. ३८)

(३) जा.नं.४८८ः भिसजातकमा हाम्रा बोधिसत्त्वको नाम महाकञ्चन कुमार थियो । वहाँ समेत वहाँका सात सहोदर दाजुभाइहरू र एक सहोदर बहिनी थिइन् । ती सात दाजुभाइ हाल क्रमशः स्वयं बुद्ध, सारिपुत्र, मौद्गल्यायन, महाकश्यप, अनुरुद्ध, पूर्ण तथा आनन्द स्थविरहरू हुन् । उनीहरूका सहोदर बहिनी उत्पलवर्णा स्थविरा हुन् । (जा. अ. क. V पृ. २९; बु. श्रावि. च-१ पृ. २५५; बु. श्रा. च-६ पृ. १६६)

(४) जा. नं. ५०६ः हत्थिपालजातकमा एसुकारी राजाका पुरोहित ब्राह्मण राजाको घनिष्ठ मित्र थिए । यी दुबै जनाका सन्तान थिएनन् । पछि पुरोहित ब्राह्मणले चारवटा छोरा पाए । जसमध्ये एकजनाको नाम अजपाल थियो । यी अजपाल अनुरुद्ध थिए । (जा. अ. क. V पृ. १६३; बु. श्रा. च-६ पृ. १६६; बु. श्रावि. च-१ पृ. ५४७)

(५) जा. नं. ५१५ः सम्भवजातकमा कुरु राजाका पुरोहित ब्राह्मण सुचीरत भन्ने अनुरुद्ध थिए । (बु. श्रा. च-६ पृ. १७०; बु. प.-१ पृ. १२६)

(६) जा. नं. ५२२ः सरभङ्ग जातकमा सरभङ्ग बोधिसत्त्वका पब्बत भन्ने शिष्य अनुरुद्ध थिए । (जा. अ. क. VI पृ. ३७; जा. सं.-४ पृ. २०७; बु. श्रा. च-६ पृ. १७०)

(७) जा. नं. ५३५ः सुधाभोजन जातकमा पञ्चशिख हुने अनुरुद्ध थिए। (बु. श्रा. च-६ पृ. १७४; बु. बृ.-१ पृ. ३२३; जा. सं.-३ पृ. २००)

(८) जा. नं. ५४५ः विघुरजातकमा शक्रदेवेन्द्र हुने अनुरुद्ध थिए। (जा. अ. क. VII पृ. २९५; बु. श्रावि. च-१ पृ. ६९३)

(९) जा. नं. ५४७ः महावेस्सन्तर जातकमा शक्र-देवेन्द्र हुने अनुरुद्ध थिए। (बु. श्रावि. च-१ पृ. ६६६; जा. अ. क. VII पृ. ५२७)



पुस्तक जम्हारे ठाड़े-

१. आकर्षण कुटी विहार

स्वयम्भू, काठमाडौं ।

फो. नं. २७१४२०

२. संघाराम भिक्षु तत्त्विम केन्द्र

लुती, ढल्को, (शोभा भगवती जाने बाट्टे)
काठमाडौं ।

फो. नं. २१५०२०

३. बुद्ध विहार

बालिमकी संस्कृत व्याख्यस पछाडी,
भूकुटीमण्डप, काठमाडौं ।

फो. नं. २२६७४३

४. लकड़ी स्टोर्स

भेरब टोल,

पोखरा ।

५. हेराकाजी सुजिका

नागवहाल, ललितपुर ।

थप जानकारीको लागि-

भिक्षु मैत्री

पो. ब. नं. ३००७

काठमाडौं ।

२८.	बुद्धकालीन थावक चरित	भाग-४	... रु.	१४/-
२९.	बुद्धकालीन थावक-चरित	भाग-५	... रु.	१४/-
३०.	बुद्धकालीन थावक चरित	भाग-६	... रु.	३०/-
३१.	बुद्धकालीन थाविकाचरित	भाग-१	... रु.	२२/-
३२.	बुद्धकालीन ब्रह्मादिदेव	भाग १	... रु.	१८/-
३३.	बुद्धकालीन ब्रह्मादिदेव	भाग-२	... रु	१८/-
३४.	बुद्धकालीन ब्रह्मादिदेव	भाग-३	... रु.	१४/-
३५.	बुद्धकालीन प्रेतकथा		... रु.	१०/-
३६.	बुद्धकालीन विमानकथा		... रु.	१२/-
३७.	जातक संग्रह	भाग-१	... रु.	१०/-
३८.	जातक संग्रह	भाग-२	... रु.	८/-
३९.	जातक संग्रह	भाग-३	... रु.	१३/-
४०.	जातक संग्रह	भाग-४	.. रु	१२/-
४१.	संक्षिप्त कथा सहित धम्मपद (द्वितीयावृत्ति)		रु.	१५/-
४२.	यशोधरा		... रु.	११/-
४३.	विषय सूची	भाग-१	... रु.	५/-
४४.	विषय सूची	भाग-२	रु.	१०/-
४५.	जापान भूमणको डायरी		... रु.	४/-
४६.	त्रिरत्न वन्दना र पाठ्यसूत्र		... रु.	४/-
४७.	महामीहनादसुत्त			
४८.	नेपालमा थेरवाद बुद्धधर्मको संक्षिप्त इतिहास			
४९.	सोलुखुम्बु यात्राको डायरी		... रु.	५/-
५०.	वेस्सन्तर जातक (द्वितीयावृत्ति)		... रु.	१२/-
५१.	सम्राट् अशोक		... रु.	२/५०
५२.	महिन्द थेर तथा संघमिता थेरी		.. रु.	५/-
५३.	अजातशत्रु		... रु.	६/-
५४.	अनाथरिणिङ्क		.. रु.	८/-
५५.	अनुरुद्ध स्थविर		... रु.	८/-

नेवारीमा :

५६.	अग्रश्रावक	५७.	आर्यसत्य (तृतियावृत्ति)
५८.	कर्मविभाग (तृतियावृत्ति)	५९.	विरत्न वन्दना
६०.	धर्म व विनय	६१.	प्रजापति गौतमी
६२.	पाठ्यसूत्र	६३.	बौद्ध कहानी
६४.	सर्वज्ञ धातु		
६५.	गृही-विनय (चतुर्थावृत्ति)	.. रु.	३/५०
६६.	जातकमाला भाग-१ (तृतीयावृत्ति)	.. रु.	१/७५
६७.	जातकमाला भाग-२ (द्वितीयावृत्ति)		
६८.	धम्मपद (चतुर्थावृत्ति)	.. रु	८/-
६९.	धम्मपदटुकथा भाग-१ (द्वितीयावृत्ति)	.. रु.	१२/-
७०.	बुद्धशासनया इतिहास भाग-१	.. रु	१/-
७१.	सक्षिप्त बुद्धिजीवनी (चतुर्थावृत्ति)	.. रु.	४/-
७२.	महासत्त्व जानक (द्वितीयावृत्ति)		
७३.	वेस्सन्तर जातक (द्वितीयावृत्ति)	... रु.	४/-
७४.	सूक्ष्मसंग्रह	.. रु.	१/५०
७५.	न्हृसःया लिसः	... रु.	३/-
७६.	महाकाश्यप चरित	... रु.	२०/-
७७.	ज्ञानमाला भजन १५८० गु आवृत्ति	... रु.	५/-
७८.	अशोक जुजु	... रु.	३/-

अंग्रेजीमा :

- ७६. Buddhist Activities in Socialist Countries
- ८०. Kings of Buddha's Time
- ८१. A Short History of Theravada Buddhism in Modern Nepal .. (Third Edi.)